

आर्थिक कारोबारको स्थिति

आर्थिक बर्ष: २०७७/७८

कार्यालय र स्थान : भुम्लु गाउँपालिका, काभ्रेपलाञ्चोक , भुम्लु गाउँपालिका , काभ्रेपलाञ्चोक

पद	नाम	कार्यकाल सुरु मिति	कार्यकाल समाप्त मिति
कार्यालय प्रमुख	ढाकाराम अर्याल	२०७८-१-१	हाल सम्म कार्यरत
लेखा प्रमुख	नोर्बु लामा	२०७५-१-१	
बेरुजु रकम			१७,६१५,८०३

स्थानीय तह :

गत बर्षको जिम्मेवारी		२५,०२,१३,३६९.५६	
आम्दानी		खर्च	
संघीय सरकारबाट अनुदान	२९,८३,३०,७००	चालु खर्च	३२,७२,३७,९१७.३७
प्रदेश सरकारबाट अनुदान	४,३९,०४,०००	पूँजीगत खर्च	१७,११,२८,८७८.१३
राजश्व बाँडफाँट	१६,३४,३८,५०२.६८	वित्तीय/अन्य व्यवस्था	५,९९,५६,१८७.६२
आन्तरिक आय	८६,९२,४८४.०८		
अन्य आय	१०,८८,०३,९५५.७५		
कुल आय	६२,३१,६९,६४२.५१	कुल खर्च	५५,८३,२२,९८३.१२
बाँकी मौज्दात			३०,६३,६७,५४४.८७

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																								
१			<p>वित्तीय विवरण</p> <p>परिचय — स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारीणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको संचालन गर्ने उद्देश्यले यस भुम्लु गाउँपालिकाको स्थापना भएको हो । स्थानीय सरकारले संचालन गर्ने कार्यमा सहकारिता, सह—अस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्नु र स्थानीय सरकारका काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु गाउँपालिकाको उद्देश्य रहेको छ । यस गाउँपालिका अन्तर्गत १० वडा, ९१ वर्ग किलोमिटर क्षेत्रफल तथा १८ हजार ९१६ जनसंख्या रहेको छ ।</p> <p>भुम्लु गाउँपालिकाको आर्थिक बर्ष २०७७।७८ को आय व्ययको स्थिति देहायबमोजिम रहेको छः</p> <table border="1"> <thead> <tr> <th></th> <th>आय</th> <th>रकम</th> <th>व्यय</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td></td> <td>गत आ व को मौज्जात</td> <td></td> <td>भुम्लु गा पा चालु</td> <td>७२१७७१३५.०९</td> </tr> <tr> <td>1</td> <td>धरौटी</td> <td>८५४८३५.००</td> <td>भुम्लु गा पा पुँजीगत</td> <td>१४५५६४९१०.१३</td> </tr> <tr> <td>2</td> <td>विभाज्य कोष</td> <td>२९०१७६००.००</td> <td>शिक्षा चालु</td> <td>७६१९३४५.००</td> </tr> <tr> <td>3</td> <td>विविध खर्च खाता</td> <td>१३८५७०३३.००</td> <td>स्वास्थ्य चालु</td> <td>६६०४०२३.९०</td> </tr> <tr> <td>4</td> <td>प्रकोप व्यवस्थापन खाता</td> <td>१९२६७५६.००</td> <td>स्वास्थ्य पुँजीगत</td> <td>१०५४१२०.००</td> </tr> <tr> <td>5</td> <td>सञ्चितकोष</td> <td>२०४५५७१४५.५६</td> <td>कृषि चालु</td> <td>१९७१०४८.००</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td></td> <td>कृषि पुँजीगत</td> <td>२७४२५००.००</td> </tr> </tbody> </table>		आय	रकम	व्यय	रकम		गत आ व को मौज्जात		भुम्लु गा पा चालु	७२१७७१३५.०९	1	धरौटी	८५४८३५.००	भुम्लु गा पा पुँजीगत	१४५५६४९१०.१३	2	विभाज्य कोष	२९०१७६००.००	शिक्षा चालु	७६१९३४५.००	3	विविध खर्च खाता	१३८५७०३३.००	स्वास्थ्य चालु	६६०४०२३.९०	4	प्रकोप व्यवस्थापन खाता	१९२६७५६.००	स्वास्थ्य पुँजीगत	१०५४१२०.००	5	सञ्चितकोष	२०४५५७१४५.५६	कृषि चालु	१९७१०४८.००		जम्मा		कृषि पुँजीगत	२७४२५००.००	
	आय	रकम	व्यय	रकम																																								
	गत आ व को मौज्जात		भुम्लु गा पा चालु	७२१७७१३५.०९																																								
1	धरौटी	८५४८३५.००	भुम्लु गा पा पुँजीगत	१४५५६४९१०.१३																																								
2	विभाज्य कोष	२९०१७६००.००	शिक्षा चालु	७६१९३४५.००																																								
3	विविध खर्च खाता	१३८५७०३३.००	स्वास्थ्य चालु	६६०४०२३.९०																																								
4	प्रकोप व्यवस्थापन खाता	१९२६७५६.००	स्वास्थ्य पुँजीगत	१०५४१२०.००																																								
5	सञ्चितकोष	२०४५५७१४५.५६	कृषि चालु	१९७१०४८.००																																								
	जम्मा		कृषि पुँजीगत	२७४२५००.००																																								

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम	
				1	संघ समानीकरण अनुदान		८४१०००००.००	न्यायिक समिति	१७०७५६.००	
				2	संघ शसर्त		२०८६३०७००.००	महिला बालबालिका तथा जेष्ठ नागरिक	२८७७५.००	
				3	नेपाल सरकार समपुरक अनुदान		५६०००००.००	संघ शसर्त चालु	१६९६३७१०९.३८	
				4	बागमती प्रदेश समानीकरण अनुदान		९९१८०००.००	संघ शसर्त पूँजीगत	२८४५३५०.००	
				5	बागमती प्रदेश शसर्त अनुदान		१३९८६०००.००	प्रदेश शसर्त चालु	३०१४७६२.००	
				6	बागमती प्रदेश विशेष अनुदान		५००००००.००	प्रदेश शसर्त पूँजीगत	६५५३१९५.००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
			7	बागमती प्रदेश समपुरक अनुदान		१५००००००.००	संघ समपुरक	४५६३७२५.००	
			8	राजस्व बाँडफाँड प्रदेश		११११७७९०५.३४	स्थानीय विकास साझेदारी कार्यक्रम	४४८९६७६.००	
			9	संघ राजस्व बाँडफाँड		५२२६०५९७.३४	प्रदेश पूर्वाधार विकास कार्यक्रम	३३१५४०२.००	
			10	आन्तरिक श्रोत		८६९२४८४.०८	सामाजिक सुरक्षा	६६२१४४९४.००	
			11	स्थानीय विकास साझेदारी कार्यक्रम		४४८९६७६.००	एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम	७६९००००.००	
			12	प्रदेश पूर्वाधार विकास		३३१५४०२.००	गरिवसँग विश्वेश्वर	५४५३२०.००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
					कार्यक्रम			कार्यक्रम	
				13	सामाजिक सुरक्षा		६८१८९०००.००	धरौटी खर्च	१३५४८५६३.००
				14	एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम		७६९००००.००	सामाजिक सुरक्षा फिर्ता	१९७४५०६.००
				15	धरौटी प्राप्त		१५८८२०७३.६७	संघ फिर्ता	२१५८०२१५.६२
				16	गरिवसँग विश्वेश्वर कार्यक्रम		५४५३२०.००	प्रदेश फिर्ता	१४४१८०५२.००
					जम्मा		८६४६९०५२७.९९	धरौटी मौज्दात	३१८८३४५.००
								विविध खर्च खाता मौज्दात	१३८५७०३३.००
								प्रकोप व्यवस्थापन	१९२६७५६.००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
								कोष खाता मौज्दात	
								सञ्चित कोष मौज्दात	२८७३९५४९०.८७
								जम्मा	८६४६९०५२७.९९
<p>वित्तीय विवरण—स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७२ मा गाउँपालिका तथा नगरपालिकाले प्रत्येक वर्षको साउन एक गतेदेखि आगामी वर्षको असार मसान्तसम्मको अवधिलाई आर्थिक वर्ष कायम गरी आय र व्ययको हिसाव राख्नुपर्दछ । सोही ऐनको दफा ६९ मा तोकीय अनुसार गाउँपालिका तथा नगरपालिकाले आफ्नो आर्थिक कार्य प्रणालीको व्यवस्थापन गर्नुपर्दछ । यस सम्बन्धमा देखिएका व्यहोरा देहाय बमोजिम छन्</p> <ul style="list-style-type: none"> •स्थानीय तहले संचित कोषमा गत विगतको बाँकी यस वर्ष प्राप्त रकम र संचित कोषबाट भएको खर्च स्पष्ट देखिने गरी खाता राखेको छैन । •स्थानीय तहले बैंक समायोजन हिसाब खाता राखेको छैन । जसबाट स्थानीय तहको असार मसान्तको बैंक मौज्दात र श्रेस्ताको मौज्दात रु. ११२९८७८३२। ले फरक देखिएको छ । •कतिपय सम्बन्धित आर्थिक कारोबारहरूको गोश्वरा भौचर बजेट शिर्षकगत बैंक नगदी किताबमा नजनाएकाले श्रेस्ता अनुसार बैंक मौज्दात ऋणात्मक रहेको तथा स्थानीय तहका सबै खाताहरूको एकमुष्ट हिसाव गर्दा मौज्दात ऋणात्मक नरहेको । •स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नियम ७२(२) मा नेपाल सरकारले निर्धारण गरे बमोजिमको आय र व्ययको वर्गीकरण तथा खर्च शीर्षक सम्बन्धी व्यवस्था अवलम्बन गर्नुपर्ने तथा नियम ७६(२) मा महालेखा परीक्षकबाट स्वीकृत भए बमोजिमको ढाँचामा लेखा राख्नुपर्ने व्यवस्था गरेकोमा यस पालिकाले २०७६।२।१९ मा महालेखापरीक्षकबाट स्वीकृत भएको NEPSAS based ढाँचामा प्रतिवेदन तथा लेखाङ्कन गरेको भए तापनि सबै कारोबारहरू समेटिएको पाइएन । •स्थानीय कोषको सञ्चालन, व्यवस्थापन र प्रतिवेदन प्रणालीमा एकरूपता र शुद्धता कायम गर्न महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) को प्रयोग गरेको भएतापनि सबै कारोबारहरू समेटिएको पाइएन । 									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																								
२			<p>सेवा प्रवाह विवरण</p> <p>सेवा प्रवाह :- पालिकाले यस आर्थिक वर्षमा निम्नानुसार सेवा प्रवाह गरेको विवरण प्राप्त भएको छ। अतः सेवा प्रवाहलाई गाँउपालिकाले थप प्रभावकारी बनाउनु पर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>क्र स</th> <th>विवरण</th> <th>सेवा प्राप्तिका लागि निवेदन संख्या</th> <th>सिफारिस संख्या</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>नागरिकता सिफारिस</td> <td>९१७</td> <td>९१६</td> <td></td> </tr> <tr> <td>२</td> <td>घरवाटो सिफारिस</td> <td>२३६</td> <td>२३६</td> <td></td> </tr> <tr> <td>३</td> <td>नाता प्रमाणित</td> <td>३२४</td> <td>३२४</td> <td></td> </tr> <tr> <td>४</td> <td>जन्म दर्ता</td> <td>८७८</td> <td>८७८</td> <td></td> </tr> <tr> <td>५</td> <td>मृत्यु दर्ता</td> <td>२३१</td> <td>२३१</td> <td></td> </tr> <tr> <td>६</td> <td>अन्य</td> <td>१३३३</td> <td>१३३१</td> <td></td> </tr> <tr> <td colspan="2">जम्मा</td> <td>३९१९</td> <td>३९१६</td> <td></td> </tr> </tbody> </table>	क्र स	विवरण	सेवा प्राप्तिका लागि निवेदन संख्या	सिफारिस संख्या	कैफियत	१	नागरिकता सिफारिस	९१७	९१६		२	घरवाटो सिफारिस	२३६	२३६		३	नाता प्रमाणित	३२४	३२४		४	जन्म दर्ता	८७८	८७८		५	मृत्यु दर्ता	२३१	२३१		६	अन्य	१३३३	१३३१		जम्मा		३९१९	३९१६		
क्र स	विवरण	सेवा प्राप्तिका लागि निवेदन संख्या	सिफारिस संख्या	कैफियत																																								
१	नागरिकता सिफारिस	९१७	९१६																																									
२	घरवाटो सिफारिस	२३६	२३६																																									
३	नाता प्रमाणित	३२४	३२४																																									
४	जन्म दर्ता	८७८	८७८																																									
५	मृत्यु दर्ता	२३१	२३१																																									
६	अन्य	१३३३	१३३१																																									
जम्मा		३९१९	३९१६																																									
३			कानून निर्माण एवं कार्यान्वयन (स्थानीय तह)																																									
३.१			<p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार स्थानीय तहहरूले आफ्नो अधिकारक्षेत्र भित्रका विषयमा ऐन तथा सोको अधिनमा रही नियम निर्देशिका, कार्यविधि र मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन सक्ने व्यवस्था छ । जस अनुसार स्थानीय तह सञ्चालनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ३० नमूना कानूनहरू बनाई उपलब्ध गराएकोमा यस नगरपालिकाले लेखापरीक्षण अवधिसम्म १८ वटा ऐन, ३ नियमावली, ४८ कार्यविधि, २ निर्देशिका गरी जम्मा ७१ वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । उक्त कानून प्रभावकारी रूपले कार्यान्वयनमा ल्याउनु पर्दछ ।</p>																																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
३.२			स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ देखि ५३ सम्म अधिकार क्षेत्र तथा न्याय सम्पादन प्रक्रियाको व्यवस्था गरेको छ । समितिमा परेको उजुरीमध्ये मेलमिलाप प्रकृतिका आधारमा निवेदन दर्ता भएको ३ महिनाभित्र टुङ्गो लगाउने व्यवस्था छ । तर लेखापरीक्षणको क्रममा प्राप्त विवरण अनुसार गतवर्ष फछ्यौट वा कारबाही किनारा गरी टुङ्गो लगाउन बाँकी नभएको यो बर्ष दर्ता भएको ८ गरी जम्मा ८ मध्ये ६ वटा फछ्यौट भई २ वटा बाँकी देखिन्छ । न्याय सम्पादन प्रक्रियालाई ऐनले तोकेको म्यादभित्र फछ्यौट वा कारवाही किनारा गरी टुङ्गो लगाउनुपर्दछ ।	
४			संगठन तथा कर्मचारी व्यवस्थापन	
४.१			स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ बमोजिम स्थानीय तहको कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार र स्थानीय आवश्यकता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थानीय तहमा संगठन संरचना कायम हुने व्यवस्था छ । तर पालिकाले हालसम्म नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी स्वीकृत गरेको छैन । पालिकाले उपलब्ध गराएको विवरण अनुसार प्रमुख प्रशासकीय अधिकृत सहित स्वास्थ्य, पशु सेवा, कृषि सेवाको गरी जम्मा ५० जनाको दरबन्दी स्वीकृत रहेकोमा लेखापरीक्षण अवधि सम्म प्रमुख प्रशासकीय अधिकृत सहित संघबाट समायोजन भई आएका ६ जना, साविक स्थानीय निकायमा कार्यरत १ जना, र लोकसेवा बाट सिफारिश २७ जना गरी ३५ जना पदपूर्ति भएको देखिन्छ र अधिकृतस्तर छैठौं, सहायकस्तर पाँचौं र सहायकस्तर चौथो पदमा गरी जम्मा १५ जना रिक्त रहेको देखिन्छ । त्यसैले पालिकाले नयाँ संगठन द्वारा रिक्त पदहरूको समयमै पदपूर्ति गरी सेवा प्रवाहलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउने तर्फ विशेष ध्यानदिनुपर्दछ ।	
४.२			निजामती सेवा ऐन, २०४९ को दफा ७ख(२) अनुसार उपत्यका भित्रका कार्यालयमा कार्यरत निजामती कर्मचारीहरूको तलवी प्रतिवेदन निजामती कितावखानाबाट पारित गराएर मात्र तलब खर्च लेख्नुपर्ने उल्लेख छ । त्यस्तै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं १८० मिति २०७६।५।१८ को पत्रवाट स्थानिय तहका कर्मचारी र संघवाट स्थानिय तहमाखटिएका कर्मचारीहरूको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयवाट तलवी प्रतिवेदन गर्न परिपत्र गरेको भएतापनि यस गाँउपालिकामा कार्यरत प्रशासनिक तर्फका स्थाई कर्मचारीहरूको तलवी प्रतिवेदन पारित नगरी तलब र ग्रेड बापत रु ९९८९४६०।- तलव खर्च लेखेको छ। तलवी प्रतिवेदन पारित नभएको हुंदा कर्मचारीहरूलाई के कति दर र सख्यामा ग्रेड बापत खर्च लेखेको हो एकिन गर्न सकिएन । त्यसैले नियमानुसार तलबी प्रतिवेदन पारीत गराएर मात्र तलब र ग्रेड बापत खर्च लेख्नु पर्दछ ।	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
४.३			<p>क) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । तर पालिकाले विभिन्न पदमा २८ जना कर्मचारीहरू करारमा राखी रु ८९,००,३४९।- खर्च लेखेको छ ।</p> <p>ख) त्यसैगरी सोही ऐनको २०७४ को दफा ८३(८) बमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, पलम्बर, इलेक्ट्रिसियन, चौकिदार, माली, बगैँचे लगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद वाहेकको सब-इन्जिनियर, कानूनी सहजकर्ता र सूचना प्र. अ. पदमा गरी जम्मा ३ जना करार नियुक्ति गरी बर्ष भरीमा रु ९२,०९,०७०।- भुक्तानी गरेको छ ।</p>	
५			आन्तरिक नियन्त्रण प्रणाली	
५.९			<ul style="list-style-type: none"> स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरि लागु गर्नुपर्नेमा उप दफा ३ अनुसार पालिका प्रमुख आफैले वा जिम्मेवार अधिकारी तोकिएको अनुगमन गर्नुपर्ने व्यवस्था मिलाउनु पर्नेमा सो गरेको पाइएन । उपदफा ५ अनुसार पालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदही बनाउन सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम गर्नुपर्नेमा सो गरेको पाइएन, पालिकाबाट यस वर्ष संचालित कार्यक्रम तथा योजनाको कार्यान्वयन र सेवा प्रवाह समेतको वार्षिक कार्यक्रम अनुसारको प्रगति प्रतिवेदन तयार गरेको पाइएन, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९७ बमोजिम मध्यकालीन खर्च संरचना तयार गर्नुपर्नेमा पालिकाले सो बमोजिमको मध्यकालीन खर्चको संरचना तयार नगरेको , पालिकाले कार्यक्रमगत तथा योजनागत खाता आम्सिक रुपमा राखेको, पालिकाबाट यस वर्ष संचालित कार्यक्रम तथा योजनाको कार्यान्वयन र सेवा प्रवाह समेतको वार्षिक कार्यक्रम अनुसारको प्रगति प्रतिवेदन तयार नगरेको अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९७ बमोजिम मध्यकालीन खर्च संरचना तयार गर्नुपर्नेमा पालिकाले सो बमोजिमको मध्यकालीन खर्चको संरचना तयार नगरेको पालिकाले जिन्सी सामानको एकीकृत विवरण तथा सहायक जिन्सी खाता अध्यावधिक नगरेको वडा कार्यालयमा रहेका जिन्सी समान अभिलेख पालिकाको मूल जिन्सी खातामा अध्यावधिक नगरेको जिन्सी निरिक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार विभिन्न मालसामान मर्मत तथा लिलाम गर्नु पर्नेमा नगरेको 	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
			<ul style="list-style-type: none"> सार्वजनिक खरिद नियमावलि 2064 को नियम 7 र 8 खरिद अनुसार गुरुयोजना र वार्षिक खरिद योजना तयार गर्नुपर्नेमा तयार नगरेको संस्था दर्ता ऐन, २०३४ को दफा ३ अनुसार पालिकाबाट संचालन भएका विभिन्न योजना निर्माण गर्न गठन गरेका उपभोक्ता समिति उक्त ऐनको व्यवस्था अनुसार मान्यता प्राप्त हुने गरी दर्ता नगरेको वातावरण संरक्षणको एकिकृत दिर्घकालिन योजना तयार नगरेको मन्त्रालयको मिति २०७३।१२।२५ को आर्थिक कारोबार तथा खाता सञ्चालन सम्बन्धमा थप स्पष्ट पारिएको परिपत्रको दफा १७ बमोजिम यस पालिका तथा पालिकामा समाहित भएका साविकका गाउँ विकास समिति तथा पालिकाको नाममा रहेको पेशकी तथा बेरुजु अभिलेख समायोजन भएको पालिकामा कायम गरी नियमानुसार पेशकी फर्छ्यौट तथा बेरुजु सम्परीक्षण कार्य गर्नुपर्नेमा यस पालिकामा समाहित भएका साविकका विषयगत कार्यालयको बेरुजू लगत तथा सम्परीक्षणको अभिलेख पालिकाले एकिन गरी अध्यावधिक नगरेको 	
५.२			<ul style="list-style-type: none"> सूचना प्रविधी पद्धतिमा युजर एक्सेस व्यवस्थापन सम्बन्धित सफ्टवेयर म्यानुअल अनुसार र म. ले. प. फाराम ९०१ र ९०२ बमोजिम कार्यान्वयन नगरेको सफ्टवेयर म्यानुअलमा तोकिए अनुसार सेक्युरिटी प्रोटोकल र सुरक्षण विधी लागु गरे नगरेको र त्यसको अभिलेख म. ले. प. फाराम ९०३ मा नराखेको सफ्टवेयर फेलरका वा अन्य असामान्य अवस्थामा भरपर्दो वैकल्पिक व्यवस्था नभएको 	
५.३			<ul style="list-style-type: none"> म. ले. प. फाराम ९०५ बमोजिम सवारी साधन सञ्चालन लगबुक नराखेको र अद्यावधिक नभएको म. ले. प. फाराम ९०६ बमोजिम त्यस्ता सवारी साधन र मेशिनरीको मर्मत अभिलेख र नराखेको र अद्यावधिक नभएको 	
५.४			<ul style="list-style-type: none"> म. ले. प. फाराम ९०७ बमोजिम भ्रमण गरेका सबै कर्मचारीका लागि भ्रमण अभिलेख नराखेको म. ले. प. फाराम ९०८ बमोजिम भ्रमण गरेका सबै कर्मचारीका लागि भ्रमण अभिलेख नराखेको म. ले. प. फाराम ९०९ बमोजिम भ्रमण प्रतिवेदन नराखेको 	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
६			<p>पदाधिकारी सुविधा र विविध खर्च</p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्ने ब्यवस्था छ । पालिकाले यो बर्ष विविध खर्च तर्फ १२७५३३०१- खर्च गरेको छ । यस्तो खर्चमा मितव्ययीतता कायम गर्नुपर्दछ ।</p>	
७			<p>बजेट तथा कार्यक्रम</p>	
७.१			<p>स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ मा स्थानीय तहले आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र पेश गर्ने र यसरी पेश भएको बजेट छलफल गरी असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने र सोही ऐनको दफा ७३ मा सभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था छ । यस स्थानीय तहमा उप प्रमुखले मिति २०७७।३।१० मा निति तथा कार्यक्रम बजेट रु ६१ करोड ६३ लाख ९६ हजार सभामा पेश गरी मिति २०७७।३।२९ मा पारित भएको छ । यसै गरी स्थानीय तहका प्रमुखले २०७८।५।२ मा प्रमुख प्रशासकिय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गरेको देखिन्छ ।</p>	
७.२			<p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा स्थानीय आर्थिक अवस्था समेतको आधारमा बजेट तथा कार्यक्रमको प्राथमिकीकरणका आधार तयार गरी स्रोत अनुमान तथा सीमा निर्धारणका आधारमा अबण्डा नराखी आय-व्ययको अनुमान पेस गर्नुपर्नेमा ब्यवस्था छ । यस स्थानीय तहले यो बर्ष पूँजीगत तर्फ रु ८०७८७०१- र चालु तर्फ रु १७६८००१- गरी जम्मा रु ९८४६७०१- अबण्डा राखेको छ । बजेट अबण्डा राखी कार्यपालिकाको निर्यणबाट खर्च गर्ने कार्यलाई नियन्त्रण गर्नुपर्दछ ।</p>	
७.३			<p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६७(१) मा ४ सदस्यीय बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरी आगामी वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, कार्यक्रमको प्राथमिकीकरण, विषय क्षेत्रगत कार्यक्रम, योजना तथा कार्यक्रममा दोहोरोपना हुन नदिई आपसी तादाम्यता तथा परिपूरकता कायम गर्नुपर्ने ब्यवस्था अनुसार सो गरेको पाइएन ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																								
७.४			<p>क्षेत्रगत बजेट र खर्चको स्थिति निम्न अनुसार छ</p> <table border="1"> <thead> <tr> <th colspan="4">क्षेत्रगत बजेट र खर्च सम्बन्धी विवरण (रु हजारमा)</th> </tr> <tr> <th>मुख्य क्षेत्र</th> <th>वार्षिक वजेट</th> <th>खर्च रकम</th> <th>कुल खर्च मध्ये प्रतिशत</th> </tr> </thead> <tbody> <tr> <td>आर्थिक विकास</td> <td>50302</td> <td>34731</td> <td>8.18</td> </tr> <tr> <td>सामाजिक क्षेत्र</td> <td>234325</td> <td>170055</td> <td>40</td> </tr> <tr> <td>पूर्वाधार विकास क्षेत्र</td> <td>185910</td> <td>111191</td> <td>26.19</td> </tr> <tr> <td>वातावरण तथा विपद्ब्यवस्थापन</td> <td>7000</td> <td>6730</td> <td>1.58</td> </tr> <tr> <td>संस्थागत विकास र सेवाप्रवाह</td> <td>०</td> <td>०</td> <td>०</td> </tr> <tr> <td>वित्तीय व्यवस्थापन र सुशासन</td> <td>16561</td> <td>9841</td> <td>2.31</td> </tr> <tr> <td>कार्यसञ्चालन तथा प्रशासनिक खर्च</td> <td>153072</td> <td>91997</td> <td>21.66</td> </tr> <tr> <td>जम्मा</td> <td>616396</td> <td>424546</td> <td></td> </tr> </tbody> </table>	क्षेत्रगत बजेट र खर्च सम्बन्धी विवरण (रु हजारमा)				मुख्य क्षेत्र	वार्षिक वजेट	खर्च रकम	कुल खर्च मध्ये प्रतिशत	आर्थिक विकास	50302	34731	8.18	सामाजिक क्षेत्र	234325	170055	40	पूर्वाधार विकास क्षेत्र	185910	111191	26.19	वातावरण तथा विपद्ब्यवस्थापन	7000	6730	1.58	संस्थागत विकास र सेवाप्रवाह	०	०	०	वित्तीय व्यवस्थापन र सुशासन	16561	9841	2.31	कार्यसञ्चालन तथा प्रशासनिक खर्च	153072	91997	21.66	जम्मा	616396	424546		
क्षेत्रगत बजेट र खर्च सम्बन्धी विवरण (रु हजारमा)																																												
मुख्य क्षेत्र	वार्षिक वजेट	खर्च रकम	कुल खर्च मध्ये प्रतिशत																																									
आर्थिक विकास	50302	34731	8.18																																									
सामाजिक क्षेत्र	234325	170055	40																																									
पूर्वाधार विकास क्षेत्र	185910	111191	26.19																																									
वातावरण तथा विपद्ब्यवस्थापन	7000	6730	1.58																																									
संस्थागत विकास र सेवाप्रवाह	०	०	०																																									
वित्तीय व्यवस्थापन र सुशासन	16561	9841	2.31																																									
कार्यसञ्चालन तथा प्रशासनिक खर्च	153072	91997	21.66																																									
जम्मा	616396	424546																																										
७.५			<p>कार्यालयले चौमासिक र बार्षिक प्रगती विवरण बनाई पेश गर्नुपर्नेमा कार्यालयले सञ्चालन गरेका स्थानीय स्तर, प्रदेश स्तर, जिल्ला स्तर तथा केन्द्रिय स्तरका योजनाको नियम बमोजिमको ढाँचामा चौमासिक प्रगती विवरण तयार नगरेकाले विवरण विश्लेषण गर्न सकिएन । त्यसैले पालिकाले चौमासिक तथा बार्षिक प्रगति विवरण समयमै तयार गर्नुपर्दछ ।</p>																																									
८			कोभिड ब्यवस्थापन																																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
८.१			<p>कोभिड तथा ननकोभिड अस्पताल सञ्चालनको स्थिति परीक्षण</p> <ul style="list-style-type: none"> पालिका अन्तर्गत भुम्लू आधारभुत अस्पतालमा ५ वेडको कोभिड अस्पताल संचालन गरेको देखिन्छ । अस्पतालमा १ जना मेडिकल अधिकृत र अन्य १० जना स्वास्थ्यकर्मी कार्यरत रहेको देखिन्छ । अस्पतालमा एम्बुलेन्स ३ वटा, अक्सिजन सिलिण्डर १७ वटा, कन्सेन्ट्रेटर ४ वटा प्रयोगमा ल्याइएको देखिन्छ । कोभिड उपचारमा संलग्नलाई जनशक्तिलाई स्वास्थ्य वीमा गरेको छैन । कोरोना रोकथाम तथा नियन्त्रणमा संलग्न १० जना स्वास्थ्यकर्मी लाई जेठ र असारमा हाजिरी भएको दिनको आधारमा तलब स्केलको शतप्रतिशत कोरोना जोखिम भत्ता रु ९७७३३८१- भुक्तानी लिएको देखिन्छ । 	
८.२			संघ, प्रदेश सरकार र स्थानीय तहको निर्णयको आधारमा प्रचार प्रसारका को छपाई तथा हाते माइकबाट प्रचारप्रसार गरिएको र पालिकाबाट समय समयमै स्वास्थ्य चौकीहरुको अनुगमन गरेको पाइन्छ ।	
८.३			पालिका अन्तर्गत पिसिआर परीक्षणको लागि कुनै पनि सरकारी प्रयोगशाला संचालनमा रहेको देखिदैन तर पालिकाले ७१७ ब्यक्तिहरुको स्वाब संकलन गरी प्रदेश प्रयोगशाला धुलिखेलमा पठाई सबैको निशुल्क परीक्षण गरी रिपोर्ट प्राप्त भएको देखिन्छ ।	
८.४			पालिका अन्तर्गत आइसोलेशन ५ र क्वारेन्टिन ५ वेडको संचालनमा रहेको छ । क्वारेन्टिन तथा आइसोलेशन सम्बन्धी मापदण्डको पालना भएको देखिन्छ ।	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																								
८.५			कोभिड-१९ रोकथाम नियन्त्रण र व्यवस्थापनमा २०७७।७८ प्राप्त रकम र खर्च सम्बन्धी बिबरण निम्न अनुसार रहेको देखिन्छ ।																																																									
			<table border="1"> <thead> <tr> <th>आम्दानी श्रोत</th> <th>रकम</th> <th>खर्च शीर्षक</th> <th>रकम रु</th> </tr> </thead> <tbody> <tr> <td>स्थानीय तहको बजेट</td> <td>६००००००.००</td> <td>प्रचारप्रसार तथा जनचेतना</td> <td>३३४७२०.००</td> </tr> <tr> <td>संघीय कोभिड कोष</td> <td>१००००००.००</td> <td>औषधि तथा स्वास्थ्य उपकरण खरिद</td> <td>३३०६४८२.००</td> </tr> <tr> <td>गत वर्षको बाँकी</td> <td>७८८५२५६.००</td> <td>आइसोलेसन केन्द्र अस्थायी अस्पताल निर्माण</td> <td>२८८७६७२.००</td> </tr> <tr> <td>संघ शसर्त</td> <td>२०५००००.००</td> <td>स्वास्थ्य सामग्री खरिद</td> <td>२०४७५१५.००</td> </tr> <tr> <td></td> <td></td> <td>जोखिम भत्ता</td> <td>२२४७२९६.५०</td> </tr> <tr> <td></td> <td></td> <td>प्रशासनिक खर्च/ पारिश्रमिक खर्च</td> <td>२२९६९३.८६</td> </tr> <tr> <td></td> <td></td> <td>क्वारेन्टाइनमा खाद्यान्न लगायतका अन्य खर्च</td> <td>३३६२६२.००</td> </tr> <tr> <td></td> <td></td> <td>कोरोना बिमा</td> <td>०.००</td> </tr> <tr> <td></td> <td></td> <td>ढुवानी तथा मर्मत</td> <td>१२९००.००</td> </tr> <tr> <td></td> <td></td> <td>विद्युत/इन्टरनेट</td> <td>४५५५०.००</td> </tr> <tr> <td></td> <td></td> <td>मौज्दात बाँकी</td> <td>५४८७१६४.६४</td> </tr> <tr> <td></td> <td></td> <td>जम्मा</td> <td>१६९३५२५६.००</td> </tr> <tr> <td></td> <td></td> <td>जम्मा</td> <td>१६९३५२५६.००</td> </tr> </tbody> </table>	आम्दानी श्रोत	रकम	खर्च शीर्षक	रकम रु	स्थानीय तहको बजेट	६००००००.००	प्रचारप्रसार तथा जनचेतना	३३४७२०.००	संघीय कोभिड कोष	१००००००.००	औषधि तथा स्वास्थ्य उपकरण खरिद	३३०६४८२.००	गत वर्षको बाँकी	७८८५२५६.००	आइसोलेसन केन्द्र अस्थायी अस्पताल निर्माण	२८८७६७२.००	संघ शसर्त	२०५००००.००	स्वास्थ्य सामग्री खरिद	२०४७५१५.००			जोखिम भत्ता	२२४७२९६.५०			प्रशासनिक खर्च/ पारिश्रमिक खर्च	२२९६९३.८६			क्वारेन्टाइनमा खाद्यान्न लगायतका अन्य खर्च	३३६२६२.००			कोरोना बिमा	०.००			ढुवानी तथा मर्मत	१२९००.००			विद्युत/इन्टरनेट	४५५५०.००			मौज्दात बाँकी	५४८७१६४.६४			जम्मा	१६९३५२५६.००			जम्मा	१६९३५२५६.००	
आम्दानी श्रोत	रकम	खर्च शीर्षक	रकम रु																																																									
स्थानीय तहको बजेट	६००००००.००	प्रचारप्रसार तथा जनचेतना	३३४७२०.००																																																									
संघीय कोभिड कोष	१००००००.००	औषधि तथा स्वास्थ्य उपकरण खरिद	३३०६४८२.००																																																									
गत वर्षको बाँकी	७८८५२५६.००	आइसोलेसन केन्द्र अस्थायी अस्पताल निर्माण	२८८७६७२.००																																																									
संघ शसर्त	२०५००००.००	स्वास्थ्य सामग्री खरिद	२०४७५१५.००																																																									
		जोखिम भत्ता	२२४७२९६.५०																																																									
		प्रशासनिक खर्च/ पारिश्रमिक खर्च	२२९६९३.८६																																																									
		क्वारेन्टाइनमा खाद्यान्न लगायतका अन्य खर्च	३३६२६२.००																																																									
		कोरोना बिमा	०.००																																																									
		ढुवानी तथा मर्मत	१२९००.००																																																									
		विद्युत/इन्टरनेट	४५५५०.००																																																									
		मौज्दात बाँकी	५४८७१६४.६४																																																									
		जम्मा	१६९३५२५६.००																																																									
		जम्मा	१६९३५२५६.००																																																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
९			खरिद ब्यवस्थापन	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																																													
९.१			<p>चौमासिक पूँजीगत खर्च - आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २३ बमोजिम स्वीकृत भएको कार्यक्रममा नियम २५ बमोजिम चौमासिक प्रगति विवरण बनाई पेश गर्नुपर्ने र चौमासिक कार्यलक्ष्य तथा कार्यक्रम बमोजिम कार्यसम्पादन सम्पन्न गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । कार्यालयले उपलब्ध गराएको विवरण अनुसार चौमासिक पुँजीगत खर्चको स्थिति देहाय बमोजिम छ । वर्षान्तमा हतारमा काम गराउँदा कामको गुणस्तरमा असर पर्ने देखिएकोले नियममा भएको व्यवस्था अनुरूप आषाढमा खर्च गर्ने परिपाटीमा नियन्त्रण गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>सि नं</th> <th>बजेट शिर्षक</th> <th>प्रथम</th> <th>दोश्रो</th> <th>तेश्रो</th> <th>असार</th> <th>जम्मा</th> </tr> </thead> <tbody> <tr> <td>1</td> <td>गाउँपालिका पुँजीगत</td> <td>18348914.56</td> <td>33169410.00</td> <td>94046585.57</td> <td>50837759.23</td> <td>145564910.13</td> </tr> <tr> <td>2</td> <td>गाउँपालिका कृषि पुँजीगत</td> <td>0.00</td> <td>2742500.00</td> <td>0.00</td> <td>2742500.00</td> <td>2742500.00</td> </tr> <tr> <td>3</td> <td>गाउँपालिका स्वास्थ्य पुँजीगत</td> <td>0.00</td> <td>1044120.00</td> <td>10000.00</td> <td>10000.00</td> <td>1054120.00</td> </tr> <tr> <td>4</td> <td>संघ शसर्त पुँजीगत</td> <td>0.00</td> <td>2422781.00</td> <td>4986294.00</td> <td>4946294.00</td> <td>7409075.00</td> </tr> <tr> <td>5</td> <td>प्रदेश शसर्त पुँजीगत</td> <td>0.00</td> <td>0.00</td> <td>6553195.00</td> <td>6553195.00</td> <td>6553195.00</td> </tr> <tr> <td>6</td> <td>एकीकृत स्वास्थ्य पूर्वाधार</td> <td>0.00</td> <td>0.00</td> <td>7690000.00</td> <td>7690000.00</td> <td>7690000.00</td> </tr> <tr> <td>7</td> <td>स्थानीय पूर्वाधार विकास साझेदारी</td> <td>0.00</td> <td>0.00</td> <td>4489676.00</td> <td>4159676.00</td> <td>4489676.00</td> </tr> <tr> <td>8</td> <td>प्रदेश पूर्वावार विकास साझेदारी</td> <td>0.00</td> <td>0.00</td> <td>3315402.00</td> <td>2985402.00</td> <td>3315402.00</td> </tr> <tr> <td>9</td> <td>जम्मा</td> <td>18348914.56</td> <td>39378811.00</td> <td>121091152.57</td> <td>79924826.23</td> <td>178818878.13</td> </tr> <tr> <td></td> <td>प्रतिशत</td> <td>10.26</td> <td>22.02</td> <td>67.72</td> <td>44.70</td> <td>100.00</td> </tr> </tbody> </table>	सि नं	बजेट शिर्षक	प्रथम	दोश्रो	तेश्रो	असार	जम्मा	1	गाउँपालिका पुँजीगत	18348914.56	33169410.00	94046585.57	50837759.23	145564910.13	2	गाउँपालिका कृषि पुँजीगत	0.00	2742500.00	0.00	2742500.00	2742500.00	3	गाउँपालिका स्वास्थ्य पुँजीगत	0.00	1044120.00	10000.00	10000.00	1054120.00	4	संघ शसर्त पुँजीगत	0.00	2422781.00	4986294.00	4946294.00	7409075.00	5	प्रदेश शसर्त पुँजीगत	0.00	0.00	6553195.00	6553195.00	6553195.00	6	एकीकृत स्वास्थ्य पूर्वाधार	0.00	0.00	7690000.00	7690000.00	7690000.00	7	स्थानीय पूर्वाधार विकास साझेदारी	0.00	0.00	4489676.00	4159676.00	4489676.00	8	प्रदेश पूर्वावार विकास साझेदारी	0.00	0.00	3315402.00	2985402.00	3315402.00	9	जम्मा	18348914.56	39378811.00	121091152.57	79924826.23	178818878.13		प्रतिशत	10.26	22.02	67.72	44.70	100.00	
सि नं	बजेट शिर्षक	प्रथम	दोश्रो	तेश्रो	असार	जम्मा																																																																											
1	गाउँपालिका पुँजीगत	18348914.56	33169410.00	94046585.57	50837759.23	145564910.13																																																																											
2	गाउँपालिका कृषि पुँजीगत	0.00	2742500.00	0.00	2742500.00	2742500.00																																																																											
3	गाउँपालिका स्वास्थ्य पुँजीगत	0.00	1044120.00	10000.00	10000.00	1054120.00																																																																											
4	संघ शसर्त पुँजीगत	0.00	2422781.00	4986294.00	4946294.00	7409075.00																																																																											
5	प्रदेश शसर्त पुँजीगत	0.00	0.00	6553195.00	6553195.00	6553195.00																																																																											
6	एकीकृत स्वास्थ्य पूर्वाधार	0.00	0.00	7690000.00	7690000.00	7690000.00																																																																											
7	स्थानीय पूर्वाधार विकास साझेदारी	0.00	0.00	4489676.00	4159676.00	4489676.00																																																																											
8	प्रदेश पूर्वावार विकास साझेदारी	0.00	0.00	3315402.00	2985402.00	3315402.00																																																																											
9	जम्मा	18348914.56	39378811.00	121091152.57	79924826.23	178818878.13																																																																											
	प्रतिशत	10.26	22.02	67.72	44.70	100.00																																																																											

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																								
९.२			पालिकाले निर्माण व्यवसायीबाट भएको कामको गुणस्तर परिक्षण गराएतापनि उपभोक्ता समितिबाट हुने गरेको कामका गुणस्तर परीक्षण हुने गरेको पाइएन । तसर्थ उपभोक्ता समितिबाट हुने गरेका निर्माण कार्यको समेत गुणस्तर परीक्षण गर्ने तर्फ पालिकाले ध्यान पुर्याउनु पर्दछ ।																																									
१०			<p>पेशकी बाँकी</p> <p>आर्थिक बर्षको अन्त्यसम्ममा देहायका ब्यक्ती फर्म संस्था नाममा बाँकी रहेको पेशकी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम यथाशीघ्र असुल फछ्यौट गर्नु पर्ने रु</p> <table border="1"> <thead> <tr> <th rowspan="3">पेशकी लिएको मिति</th> <th rowspan="3">पेशकी लिने ब्यक्ती, फर्म वा कम्पनीको नाम</th> <th colspan="2">चालु आ. व.</th> </tr> <tr> <th>म्याद ननाघेको</th> <th>म्याद नाघेको</th> </tr> <tr> <th>रकम</th> <th></th> </tr> </thead> <tbody> <tr> <td>२</td> <td>५</td> <td>९</td> <td>११</td> </tr> <tr> <td colspan="4">कर्मचारी</td> </tr> <tr> <td>२०७८/०२/११</td> <td>सुदर्शन प्रसाद भट्टराई</td> <td></td> <td>१४,२६,०००</td> </tr> <tr> <td>२०७८/०३/३०</td> <td>माधव राउल</td> <td>०</td> <td>३५,०००</td> </tr> <tr> <td>२०७८/०३/२१</td> <td>प्रकाश माध्यमिक विद्यालय</td> <td>०</td> <td>६,५०,०००</td> </tr> <tr> <td>२०७८/०३/२१</td> <td>श्री जनता माध्यमिक विद्यालय</td> <td>०</td> <td>५,९७,०००</td> </tr> <tr> <td>२०७८/०३/२१</td> <td>श्री जनता माध्यमिक विद्यालय</td> <td>०</td> <td>५३,०००</td> </tr> <tr> <td>२०७८/०३/२१</td> <td>श्री सार्वजनिक आधारभुत विद्यालय</td> <td>०</td> <td>६,५०,०००</td> </tr> </tbody> </table>	पेशकी लिएको मिति	पेशकी लिने ब्यक्ती, फर्म वा कम्पनीको नाम	चालु आ. व.		म्याद ननाघेको	म्याद नाघेको	रकम		२	५	९	११	कर्मचारी				२०७८/०२/११	सुदर्शन प्रसाद भट्टराई		१४,२६,०००	२०७८/०३/३०	माधव राउल	०	३५,०००	२०७८/०३/२१	प्रकाश माध्यमिक विद्यालय	०	६,५०,०००	२०७८/०३/२१	श्री जनता माध्यमिक विद्यालय	०	५,९७,०००	२०७८/०३/२१	श्री जनता माध्यमिक विद्यालय	०	५३,०००	२०७८/०३/२१	श्री सार्वजनिक आधारभुत विद्यालय	०	६,५०,०००	३,९१३,०००
पेशकी लिएको मिति	पेशकी लिने ब्यक्ती, फर्म वा कम्पनीको नाम	चालु आ. व.																																										
		म्याद ननाघेको	म्याद नाघेको																																									
		रकम																																										
२	५	९	११																																									
कर्मचारी																																												
२०७८/०२/११	सुदर्शन प्रसाद भट्टराई		१४,२६,०००																																									
२०७८/०३/३०	माधव राउल	०	३५,०००																																									
२०७८/०३/२१	प्रकाश माध्यमिक विद्यालय	०	६,५०,०००																																									
२०७८/०३/२१	श्री जनता माध्यमिक विद्यालय	०	५,९७,०००																																									
२०७८/०३/२१	श्री जनता माध्यमिक विद्यालय	०	५३,०००																																									
२०७८/०३/२१	श्री सार्वजनिक आधारभुत विद्यालय	०	६,५०,०००																																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	२०७७/०४/०१	एकीकृत खानेपानी निर्माण उपभोक्ता समिति	०	०	बेरुजु रकम
				२०७७/०४/०१	घट्टेखोला खानेपानी इन्टेक निर्माण उपभोक्ता समिति	०	०	
				२०७७/०४/०१	जोरछाँगा तुलो ढुङ्गे कुलो मर्मत उपभोक्ता समिति	०	०	
				२०७७/०४/०१	लैंगिक उत्तरदायि पूर्वाधार सिडि बाटो भन्ज्याङ देवीस्थान निर्माण उपभोक्ता समिति	०	०	
				२०७७/०४/०१	साम्राडटोल खानेपानी मर्मत उपभोक्ता समिति	०	०	
				२०७७/०९/२१	युडदर खोला बेसारे सिञ्चाई ट्याङ्की निर्माण उपभोक्ता समिति		१,८०,०००	
				२०७७/१०/२६	पोल्दोड बाग्देवी खानेपानी निर्माण उपभोक्ता समिति		१,६५,०००	
				२०७७/११/०६	उर्लेनी खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समिति		९९,०००	
				२०७८/०३/२८	प्रमोद कुमार पन्त	०	५८,०००	
				जम्मा			३९१३०००	
११			वित्तीय विवरण					
११.१			आर्थिक कार्यविधि कानून बमोजिम स्वीकृत भएको कार्यक्रममा नियम २५ बमोजिम चौमासिक प्रगति विवरण वनाई पेश गर्नुपर्ने र चौमासिक कार्यलक्ष्य तथा कर्षक्रम बमोजिम कार्यसम्पादन सम्पन्न गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा गरेको पाइएन । तसर्थ पालिकाले तोकिएबमोजिमको प्रगती विवरण तयार गर्ने तर्फ ध्यान पुर्याउनु पर्दछ ।					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
११.२			स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९१ बमोजिम स्थानीय तहले स्थानीय सेवाका आफ्नो दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाईपाई आएको मासिक तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम थप गरी जम्मा गर्नुपर्ने व्यवस्था बमोजिम अवकाश कोष स्थापना भएको पाइएन । तसर्थ पालिकाले ऐनमा तोकिएबमोजिमको अवकाश कोष स्थापना गर्ने तर्फ ध्यान पुर्याउनु पर्दछ ।	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																												
११.३			<p>बैंक हिसाब मिलान नगरेको – स्थानीय तह सरकार संचालन ऐन, २०७४ को दफा ७६(२) बमोजिम स्थानीय तहले आफ्नो कारोबारको लेखा महालेखा नियन्त्रक कार्यालयको सिफारिशमा महालेखापरीक्षकबाट स्वीकृत भएको ढाँचामा राख्नुपर्ने उल्लेख छ । सो बमोजिम मासिक रुपमा स्रेस्ता र बैंक खाताको हिसाब मिलान विवरण तयार गर्नुपर्नेमा स्थानीय तहले सञ्चालन गरेको देहायबमोजिमको खाताको बैंक हिसाब मिलान विवरण तयार नगरेको कारण निम्नानुसार फरक पर्न गएकोले बैंक हिसाब मिलान विवरण तयार गर्नु पर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>खाताको नाम</th> <th>श्रेस्तानुसार</th> <th>बैंक स्टेटमेण्ट अनुसार</th> <th>बैंक घटी।बढी</th> </tr> </thead> <tbody> <tr> <td>संचित कोष खाता</td> <td>२६५७६१२१५.६४</td> <td>१७२८००६२६.५</td> <td>९२९६०५८९.१४</td> </tr> <tr> <td>चालु खर्च खाता</td> <td>२२६२३३८३.६२</td> <td>२६१०४७६९.७२</td> <td>-३४८१३८६.१</td> </tr> <tr> <td>पूँजीगत खर्च खाता</td> <td>१६९१८७३९</td> <td>१२५७९४५३१.०२</td> <td>-१०८८७५७९२.</td> </tr> <tr> <td>धरौटी खाता</td> <td>३१८८३४५</td> <td>४००३४९</td> <td>२७८७९९६</td> </tr> <tr> <td>आन्तरिक राजस्व खाता</td> <td>०</td> <td>१८४५६७४.५३</td> <td>-१८४५६७४.</td> </tr> <tr> <td>विभाज्य कोष खाता</td> <td>०</td> <td>८८०३४१३८.</td> <td>-८८०३४१३८.</td> </tr> <tr> <td>बाँडफाँडबाट प्राप्त राजस्व खाता</td> <td></td> <td>०</td> <td>०</td> </tr> <tr> <td>प्रकोप ब्यवस्थापन कोष खाता</td> <td>८५५२८३३</td> <td>८५४२१९</td> <td>७६९८६१४.४६</td> </tr> <tr> <td>विविध खर्च खाता</td> <td>७४४०००</td> <td>१४१४२०४१</td> <td>-१३३९८०४१</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>-११२१८७८३२</td> </tr> </tbody> </table>	खाताको नाम	श्रेस्तानुसार	बैंक स्टेटमेण्ट अनुसार	बैंक घटी।बढी	संचित कोष खाता	२६५७६१२१५.६४	१७२८००६२६.५	९२९६०५८९.१४	चालु खर्च खाता	२२६२३३८३.६२	२६१०४७६९.७२	-३४८१३८६.१	पूँजीगत खर्च खाता	१६९१८७३९	१२५७९४५३१.०२	-१०८८७५७९२.	धरौटी खाता	३१८८३४५	४००३४९	२७८७९९६	आन्तरिक राजस्व खाता	०	१८४५६७४.५३	-१८४५६७४.	विभाज्य कोष खाता	०	८८०३४१३८.	-८८०३४१३८.	बाँडफाँडबाट प्राप्त राजस्व खाता		०	०	प्रकोप ब्यवस्थापन कोष खाता	८५५२८३३	८५४२१९	७६९८६१४.४६	विविध खर्च खाता	७४४०००	१४१४२०४१	-१३३९८०४१				-११२१८७८३२	
खाताको नाम	श्रेस्तानुसार	बैंक स्टेटमेण्ट अनुसार	बैंक घटी।बढी																																													
संचित कोष खाता	२६५७६१२१५.६४	१७२८००६२६.५	९२९६०५८९.१४																																													
चालु खर्च खाता	२२६२३३८३.६२	२६१०४७६९.७२	-३४८१३८६.१																																													
पूँजीगत खर्च खाता	१६९१८७३९	१२५७९४५३१.०२	-१०८८७५७९२.																																													
धरौटी खाता	३१८८३४५	४००३४९	२७८७९९६																																													
आन्तरिक राजस्व खाता	०	१८४५६७४.५३	-१८४५६७४.																																													
विभाज्य कोष खाता	०	८८०३४१३८.	-८८०३४१३८.																																													
बाँडफाँडबाट प्राप्त राजस्व खाता		०	०																																													
प्रकोप ब्यवस्थापन कोष खाता	८५५२८३३	८५४२१९	७६९८६१४.४६																																													
विविध खर्च खाता	७४४०००	१४१४२०४१	-१३३९८०४१																																													
			-११२१८७८३२																																													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																														
११.४			जिम्मेवारी फरक परेको – स्थानीय तहको सञ्चित कोषमा गत विगतको बाँकी, यस वर्ष प्राप्त र खर्च भएको रकम स्पष्ट देखिने गरी हिसाब राख्ने र जिम्मेवारी एकिन गर्नुपर्दछ । तर स्थानीय तहको वित्तीय विवरण अनुसार गत वर्षको अन्त्यमा रु. २५१०३३५०३।३७ मौज्जात कायम भएकोमा यो बर्षको शुरुमा रु. २५०२१३३६९।५६ जिम्मेवारी सारेको देखियो । जस अनुसार लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएको भन्दा रु. ८२०१३३।८९ घटी जिम्मेवारी सारेको सम्बन्धमा यकिन गर्नुपर्ने देखिएको रु.....	८२०,१३३.८९																																														
१२			<p>अनुदान प्राप्ति, वितरण, उपयोग र फिर्ता</p> <p>अनुदान फिर्ता – संघीय एवं प्रदेश सरकारको कानून एवं कार्यविधि बमोजिम ती निकायबाट स्थानीय तहमा प्राप्त हुने समानिकरण वाहेकका अनुदान वर्षभरी खर्च नभई बाँकी रहेको अवस्थामा सम्बन्धित निकायमा फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ । प्राप्त विवरण (सुत्रको अनुसूची १२ र २१) , प्रदेश सशर्त, प्रदेश विशेष अनुदान, प्रदेश समपुरक अनुदान २०७८ असार मसान्तमा फिर्ता गरेको पाइयो । संघीय सशर्त, संघीय समपुरक तर्फको अनुदान बाँकी रहेको जम्मा रु ३७१८४५१८।६२ मध्ये मिति ०७८।५।१० मा रु २१५८०२१५।६२ फिर्ता गरेको छ । पालिकाले रु १५६०४३०३।- लेखापरीक्षणको क्रममा मिति २०७८।११।१६ मा फिर्ता गरेको छ ।</p> <table border="1" style="width: 100%; border-collapse: collapse;"> <thead> <tr> <th colspan="6">क) प्रदेश सरकार सशर्त अनुदान</th> </tr> <tr> <th>क्र.सं.</th> <th>अनुदानको किसिम</th> <th>जम्मा अनुदान</th> <th>खर्च</th> <th>बाँकी (फ्रिजहुनुपर्ने)</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>प्रदेश सशर्त</td> <td>१३९८६०००</td> <td>९५६७९५७</td> <td>४४१८०४३</td> <td rowspan="3">मिति ०७८।५।१० मा दाखिला भएको</td> </tr> <tr> <td>२</td> <td>विशेष अनुदान</td> <td>५००००००</td> <td>०</td> <td>५००००००</td> </tr> <tr> <td>३</td> <td>समपुरक अनुदान</td> <td>१५००००००</td> <td>९९९९९९९</td> <td>५०००००९</td> </tr> <tr> <td colspan="2">जम्मा</td> <td>३३९८६०००</td> <td>१९५६७९४८</td> <td>१४४१८०५२</td> <td></td> </tr> </tbody> </table> <p>ख) संघीय अनुदान</p> <table border="1" style="width: 100%; border-collapse: collapse;"> <thead> <tr> <th>क्र.सं.</th> <th>अनुदानको</th> <th>जम्मा अनुदान</th> <th>खर्च</th> <th>बाँकी (फ्रिजहुनुपर्ने)</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	क) प्रदेश सरकार सशर्त अनुदान						क्र.सं.	अनुदानको किसिम	जम्मा अनुदान	खर्च	बाँकी (फ्रिजहुनुपर्ने)	कैफियत	१	प्रदेश सशर्त	१३९८६०००	९५६७९५७	४४१८०४३	मिति ०७८।५।१० मा दाखिला भएको	२	विशेष अनुदान	५००००००	०	५००००००	३	समपुरक अनुदान	१५००००००	९९९९९९९	५०००००९	जम्मा		३३९८६०००	१९५६७९४८	१४४१८०५२		क्र.सं.	अनुदानको	जम्मा अनुदान	खर्च	बाँकी (फ्रिजहुनुपर्ने)	कैफियत							
क) प्रदेश सरकार सशर्त अनुदान																																																		
क्र.सं.	अनुदानको किसिम	जम्मा अनुदान	खर्च	बाँकी (फ्रिजहुनुपर्ने)	कैफियत																																													
१	प्रदेश सशर्त	१३९८६०००	९५६७९५७	४४१८०४३	मिति ०७८।५।१० मा दाखिला भएको																																													
२	विशेष अनुदान	५००००००	०	५००००००																																														
३	समपुरक अनुदान	१५००००००	९९९९९९९	५०००००९																																														
जम्मा		३३९८६०००	१९५६७९४८	१४४१८०५२																																														
क्र.सं.	अनुदानको	जम्मा अनुदान	खर्च	बाँकी (फ्रिजहुनुपर्ने)	कैफियत																																													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम																									
			किसिम																														
			1	संघ शसर्त	२०८६३०७००	१७२४८२४५६.३८	३६१४८२४३.६२	३७१८४५१८.६२ मध्ये मिति २०७८।५।१० मा रु २१५८०२१५.६२ दाखिला भएको र रु १५६०४३०३ मिति २०७८।१।१६ मा फिर्ता गरेको																									
			2	संघ समपुरक	५६०००००	४५६३७२५	१०३६२७५																										
			जम्मा		२१४२३०७००	१७७०४६१८१.३८	३७१८४५१८.६२																										
१३			घटी राजस्व घटी राजस्व: पालिकाले दहत्तर बहत्तरको अमानतबाट उठाएका देहायका रसिदहरु जोडजम्मा गर्दा जम्मा रु ५२५५५०। हुनु पर्नेमा तेरिजमा जम्मा रु ५१८६५०। उठेको देखिएकोले घटी रु ६९००। राजस्व दाखिला देखिएको रकम सम्बन्धितबाट असुल उपर गर्नु पर्ने रु					६,९००																									
			<table border="1"> <thead> <tr> <th>रसिद नं</th> <th>दाखिला हुनु पर्ने रकम</th> <th>दाखिला भएको रकम</th> <th>घटी दाखिला</th> </tr> </thead> <tbody> <tr> <td>२९९५१ देखि ३०००० सम्म</td> <td>९३०५०</td> <td>९००००</td> <td>३०५०</td> </tr> <tr> <td>६४०१ देखि ६४५० सम्म</td> <td>१३७३००</td> <td>१३६३००</td> <td>१०००</td> </tr> <tr> <td>१३४०१ देखि १३४५० सम्म</td> <td>१४४४००</td> <td>१४३४००</td> <td>१०००</td> </tr> <tr> <td>२६०५१ देखि २६१०० सम्म</td> <td>१५०८००</td> <td>१४८९५०</td> <td>१८५०</td> </tr> <tr> <td>जम्मा</td> <td>५२५५५०</td> <td>५१८६५०</td> <td>६९००</td> </tr> </tbody> </table>						रसिद नं	दाखिला हुनु पर्ने रकम	दाखिला भएको रकम	घटी दाखिला	२९९५१ देखि ३०००० सम्म	९३०५०	९००००	३०५०	६४०१ देखि ६४५० सम्म	१३७३००	१३६३००	१०००	१३४०१ देखि १३४५० सम्म	१४४४००	१४३४००	१०००	२६०५१ देखि २६१०० सम्म	१५०८००	१४८९५०	१८५०	जम्मा	५२५५५०	५१८६५०	६९००	
रसिद नं	दाखिला हुनु पर्ने रकम	दाखिला भएको रकम	घटी दाखिला																														
२९९५१ देखि ३०००० सम्म	९३०५०	९००००	३०५०																														
६४०१ देखि ६४५० सम्म	१३७३००	१३६३००	१०००																														
१३४०१ देखि १३४५० सम्म	१४४४००	१४३४००	१०००																														
२६०५१ देखि २६१०० सम्म	१५०८००	१४८९५०	१८५०																														
जम्मा	५२५५५०	५१८६५०	६९००																														
१४			आन्तरिक आय																														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																
१४.१			<p>यस पालिकाको कर तथा शुल्क असुलीको स्थिति देहायबोजिम रहेको प्राप्त विवरणबाट देखिन्छः</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>आम्दानी शीर्षक</th> <th>अनुमान</th> <th>असुली</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>सम्पत्ती, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर</td> <td>८०,०००</td> <td>२६,८८,३०५</td> </tr> <tr> <td>२</td> <td>एकीकृत सम्पत्ती कर</td> <td>७,५०,०००</td> <td>०</td> </tr> <tr> <td>३</td> <td>भुमिकर/मालपोत</td> <td>१,७०,०००</td> <td>३७,७०,५८५.०३</td> </tr> <tr> <td>४</td> <td>घरजग्गा रजिष्ट्रेशन दस्तुर</td> <td>२,००,०००</td> <td>४,२७,०३८.३५</td> </tr> <tr> <td>५</td> <td>वहाल विटौरी कर</td> <td>८,८२,०००</td> <td>०</td> </tr> <tr> <td>१६</td> <td>नक्सापास दस्तुर</td> <td>७,६२,०००</td> <td>०</td> </tr> <tr> <td>१७</td> <td>सिफारिश दस्तुर</td> <td>५०,०००</td> <td>१,७८,२२४.०५</td> </tr> <tr> <td>१८</td> <td>व्यक्तिगत घटना दर्ता दस्तुर</td> <td>५०,०००</td> <td>८९,१००</td> </tr> <tr> <td>१९</td> <td>नाता प्रमाणित दस्तुर</td> <td>२०,०००</td> <td>१६,७००</td> </tr> <tr> <td>२०</td> <td>प्रशासनिक दण्ड, जरिवाना र जफत</td> <td>५०,०००</td> <td>१३,००,०००</td> </tr> <tr> <td>२१</td> <td>व्यवसाय कर</td> <td>१४,४७,०००</td> <td>६१,०००</td> </tr> </tbody> </table> <p>पालिकाले अनुमान गरेको एकिकृत सम्पत्ती कर बहाल बिटौरी कर र नक्सापास दस्तुर वापत कुनै रकम प्राप्त भएको देखिंदैन । त्यसैगरी व्यवसाय कर समेत अनुमान भन्दा अत्यन्त घटी असुली भएको देखिन्छ । तसर्थ पालिकाले आय बढाउन तर्फ विशेष पहल गर्नु पर्ने देखिएको छ ।</p>	सि.नं.	आम्दानी शीर्षक	अनुमान	असुली	१	सम्पत्ती, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर	८०,०००	२६,८८,३०५	२	एकीकृत सम्पत्ती कर	७,५०,०००	०	३	भुमिकर/मालपोत	१,७०,०००	३७,७०,५८५.०३	४	घरजग्गा रजिष्ट्रेशन दस्तुर	२,००,०००	४,२७,०३८.३५	५	वहाल विटौरी कर	८,८२,०००	०	१६	नक्सापास दस्तुर	७,६२,०००	०	१७	सिफारिश दस्तुर	५०,०००	१,७८,२२४.०५	१८	व्यक्तिगत घटना दर्ता दस्तुर	५०,०००	८९,१००	१९	नाता प्रमाणित दस्तुर	२०,०००	१६,७००	२०	प्रशासनिक दण्ड, जरिवाना र जफत	५०,०००	१३,००,०००	२१	व्यवसाय कर	१४,४७,०००	६१,०००	
सि.नं.	आम्दानी शीर्षक	अनुमान	असुली																																																	
१	सम्पत्ती, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर	८०,०००	२६,८८,३०५																																																	
२	एकीकृत सम्पत्ती कर	७,५०,०००	०																																																	
३	भुमिकर/मालपोत	१,७०,०००	३७,७०,५८५.०३																																																	
४	घरजग्गा रजिष्ट्रेशन दस्तुर	२,००,०००	४,२७,०३८.३५																																																	
५	वहाल विटौरी कर	८,८२,०००	०																																																	
१६	नक्सापास दस्तुर	७,६२,०००	०																																																	
१७	सिफारिश दस्तुर	५०,०००	१,७८,२२४.०५																																																	
१८	व्यक्तिगत घटना दर्ता दस्तुर	५०,०००	८९,१००																																																	
१९	नाता प्रमाणित दस्तुर	२०,०००	१६,७००																																																	
२०	प्रशासनिक दण्ड, जरिवाना र जफत	५०,०००	१३,००,०००																																																	
२१	व्यवसाय कर	१४,४७,०००	६१,०००																																																	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१४.२			राजश्वको अभिलेख : आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को परिच्छेद ५ को दफा २७ ले राजश्वको अभिलेख अध्यावधिक गरी सोको लेखापरीक्षण गराउने जिम्मेवारी कार्यालय प्रमुखको हुने व्यवस्था रहेको छ । गाँउपालिकाले यस बर्ष राजश्व आम्दानी तर्फ दैनिक राजश्व आम्दानी खाता (म.ले.प.फा.नं. १०२), प्राप्त सबै राजश्व गोस्वारा भौचर (म.ले.प.फा.नं. १०३), राजश्व आम्दानीको शिर्षकगत खाता (म.ले.प.फा.नं. १०४), राजश्व आम्दानीको गोश्वारा खाता (म.ले.प.फा.नं. १०५), राजश्व आम्दानीको दैनिक नगद प्राप्त गोश्वारा खाता (म.ले.प.फा.नं. १०६), राजश्व आम्दानीको दैनिक बैंक भौचर प्राप्त गोश्वारा खाता (म.ले.प.फा.नं. १०७), राखेको देखिएन । नियमावलीको व्यवस्था अनुसार मलेपफानं हरु नराखेकोले राजश्वको लेखापरीक्षणबाट प्राप्त हुनुपर्ने सबै राजश्व प्राप्त गरेको र प्राप्त सबै राजश्व बैंक दाखिला गरेको एकिन गर्न सकिएन । आम्दानी जस्तो संवेदनशील बिषयमा गम्भिर भई अनिवार्य रुपमा राख्नुपर्ने खाताहरुको प्रयोग गरी आन्तरिक आयको लेखालाई व्यवस्थित बनाउनु पर्ने देखिन्छ ।	
१४.३			आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २८ मा नगद रकम प्राप्त भएको भोलिपल्ट दाखिला नगरेको देखिन आएमा कार्यलय प्रमुखले दश दिनसम्म ढिलो गरेको भए दशप्रतिशतले जरिवाना गरि सो समेत दाखिला गर्न लगाउने र सो भन्दा बढि ढिलो गरेको भए दशप्रतिशतका दरले जरिवाना गरी दाखिला गर्न लगाई कसुरको मात्रा अनुसार प्रचलित कानुन बमोजिम विभागिय कारवाही समेत गर्न, गराउन सक्ने व्यवस्था छ । पालिकाका केही वडाबाट उठ्ने गरेको विभिन्न किसिमका सिफारिस दस्तुर एवं अन्य राजस्वहरु ३ महिना भन्दा ढिलागरी दाखिला हुने गरेको र अमानतबाट उठ्ने गरेको दहत्तर बहत्तर वापतको रकम समेत उही दिन वा सोको भोलिपल्ट नभई केही दिन ढिला गरी दाखिला गर्ने गरेकोमा जरिवाना एवं कारवाही गरेको देखिएन । तसर्थ पालिकाले यस तर्फ ध्यान पुर्याउनु पर्दछ ।	
१४.४			रसिद नियन्त्रण खाता : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले आन्तरिक आम्दानी हुने रकमहरुको नगदी रसिद कट्टी गरी त्यसलाई दैनिक आम्दानी किताबमा प्रबिष्टी गरी तोकीएको समयमा बैंक दाखिला गर्नुपर्छ । कार्यालयले राजश्व असूलीमा प्रयोग हुने रसिदहरु मध्ये गत विगतका कति रसिद बाँकी थिए, यस बर्ष के कति छपाई गरियो र यो बर्ष वडा कार्यालयहरु, दहत्तर बहत्तरको असूली लगायत गाँउपालिका कार्यालयले प्रयोग गर्ने गरी कति खर्च भयो, के कति अगामि बर्षको लागि जिम्मेवारी सारेको छ, सो खुल्ने गरी रसिद नियन्त्रण खाता राखेको पाइएन । रसिद नियन्त्रण खाताको व्यवस्थित अभिलेख नहुँदा आर्थिक बर्षभरी जारी गरीएका सबै नगदी रसिदबाट हुनुपर्ने आम्दानी प्राप्त भयो भएन एकिन हुन सकेन । कार्यालयले प्रयोग गर्ने रसिदको व्यवस्थित अभिलेख राखि सबै रसिदबाट उठेको रकम दाखिला भएको सुनिश्चित हुनु पर्दछ ।	
१४.५			आन्तरिक: पालिकाले प्रारम्भिक वातावरणीय परीक्षणमा उल्लेख भए बमोजिम सुनकोशी नदीको ८ र इन्द्रावती नदीको ४ स्थानहरु नदीजन्य पदार्थहरु उत्खनन	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम		
			र संकलनको निमित्त पहिचान भइ परिमाण तोकिएको र उक्त स्थानहरूलाई विभिन्न ९ वटा प्याकेजमा वर्गीकरण गरि मिति २०७७।०८।३० मा सुचना प्रकाशन गरेकोमा देखिएका ब्यहोरा निम्नानुसार रहेको छः						
			स्थान	प्याकेज	ठेक्का लगाएको परिमाण घमी	न्युनतम कबोल रकम मु अ कर बाहेक	निर्माण ब्यवसायी	कबोल अंक मु अ कर सहित	सम्झौता मिति
			इन्द्रावती नदी						
			हराको बोट मुनी	६	16142	5126568.2	पि एस के निर्माण सेवा	६००००००	सम्झौता गर्न नआएको
			लामपाते	७	4913	1560305	श्री त्रिवेणी ट्रेडिङ एण्ड सप्लायर्स	७००७९३०.	२०७७।९।९।९८
		देउपाले	७	12426	3946403.42				
		काफ्लेका गर्तिला बगर	७	1358.8	431533.24				
			सुनकोशी नदि						
			पशुपति बगर	८	43658	13865157.17	सि डि इन्भोभेटीभ डिजाइन एण्ड कन्स्ट्रक्सन प्रा लि	२२६०५६५०	२०७७।९।०।९५
			आपघाट बगर क्षेत्र	३	21693	6889464.46	श्री शुभ लक्ष्मी डयाग्र निर्माण सेवा प्रा लि	८०७९५००	२०७७।९।०।९८
			आमथली बगर	४	11388	3616602.98	विर वि एण्ड सन्स वालुवा तथा	९९८८८५७०.६५	२०७७।९।०।९८

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
			पाटी बगर	४	13971	4437137.89	रोडा प्रा लि		१६
			डडुवा बगर	९	6934.8	2202397.61	श्री सेफवे कन्स्ट्रक्सन प्रा लि	१९२१००००	२०७७।१०। १५
			डुम्रे बगर	५	9367.4	2974973.48	जिम्बा कन्स्ट्रक्सन प्रा लि	९१५३०००	२०७७।१०। १५
			बाधा बगर	१	9441.4	2998473.02	ईरो कन्स्ट्रक्सन प्रा लि	६७७७७७७	२०७७।१०। १८
			सिलामे बगर	२	6883.3	2186056.13	सि के कन्स्ट्रक्सन	३५३१२५०	२०७७।१०। १८
						50235072.6		१०२२५२८७८	
<p>(क) प्याकेज नं ६ हर्राको बोट मुनी स्थानको लागी पि एस के निर्माण सेवाको रु ६० लाखको कबोल अंक स्वीकृत भएकोमा उक्त कम्पनी सम्झौता गर्न आएको देखिएन । एकमात्र बोलपत्रदाता रहेकोमा दोस्रो बढी कबोलकर्तासँग सम्झौता गर्न नसकिएकोमा पुनः बोलपत्र समेत आह्वान भएको पाइएन । उक्त क्षेत्रमा अमानतबाट समेत राजस्व संकलन गरेको नदेखिएकोले पालिकालाई प्राप्त हुने राजस्व गुमेको छ । यसरी कबोल गरेर सम्झौता गर्न नआइ पालिकालाई नोक्सान पुर्याउने सम्बन्धि फर्म कम्पनी वा ब्यक्तिलाइ कारबाही गरी सम्पुर्ण रकम असुल उपर गर्ने स्पष्ट कानुन तर्जुमा गरी लागु गर्नु पर्दछ ।</p> <p>(ख) प्याकेज नं ७ को लामपाते देउपाले र काफ्लेका गर्तिला बगरको लागी श्री शुभारम्भ नेपाल कन्स्ट्रक्सन प्रा लिको मु अ कर सहित रु १९९९९९९९।९५ को बोलपत्र स्वीकृत भएकोमा कबोलकर्ता सम्झौता गर्न नआएपछी दोस्रो बढी कबोलकर्तासँग सम्झौता नगरी पुनः बोलपत्र आह्वान गरी श्री त्रिवेणी ट्रेडिङ्ग एण्ड सप्लायर्सको मु अ कर सहित रु ७००७१३०। कबोल अक स्वीकृत गरी मिति २०७७।११।१८ मा सम्झौता सम्पन्न गरेको छ । दोस्रो बढी कबोलकर्ताले कबोल गरेको रकम मु अ कर सहित रु ६८९३०००। रहेकोले पहिलो भन्दा रु १३१०६९९९।९५ घटी आय प्राप्त हुने देखिएकोले पुनः बोलपत्र आह्वान गरिएको कार्यालयको भनाइ रहेको पाइयो । यसरी पुनः बोलपत्र आह्वान गर्दा समेत पहिलो कबोलकर्ता भन्दा रु १२९९२८६९।९५ घटी रकममा सम्झौता गरेको देखियो । दोस्रो बढी कबोलकर्तासँग सम्झौता नगरी पुनः बोलपत्र आह्वान गरिएकोमा समेत पालिकालाई तात्त्विक रुपमा आय बृद्धी गर्न बढी योगदान पुगेको देखिएन ।</p>									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम												
			(ग) पालिकाले ठेक्का सम्झौता हुन अघि अमानतबाट रु ५९३२७४००। र ठेक्का सम्झौता वापत रु ९६२५३४४६। गरी जम्मा रु १५५५८०८४६। आय प्राप्त गरेको छ । ठेक्का सम्झौता र अमानतबाट प्राप्त आयको दाखिला भौचरहरु प्राप्त नगरी बैंक स्टेटमेण्टबाट आम्दानी बाँध्ने गरेबाट उक्त आम्दानी यथार्थपरक रहेको सम्बन्धमा आश्वस्त हुन सकिएन ।													
१५			ठेक्का ब्यवस्थापन ठेक्का सम्बन्धि कागजात व्यवस्थापन: पालिकाले यस बर्ष विभिन्न किसिमका सडक निर्माण तथा भवन निर्माण सम्बन्धि कार्यहरु बोलपत्रको माध्यमबाट गराएको छ । कार्यालय प्रयोजनार्थ निर्माण कार्यको लागत अनुमान स्वीकृतीको टिप्पणी उठाई ऐन बमोजिम तोकिएको अधिकारीबाट स्वीकृत गराउनु पर्नेमा टिप्पणी उठाउने गरेको पाइएन । त्यसैगरी बोलपत्र मुल्यांकन पश्चात समेत टिप्पणी उठाई सदर गर्नु पर्नेमा सो गरेको पाइएन । तसर्थ पालिकाले यस तर्फ ध्यान पुर्याउनु पर्ने देखिन्छ ।													
१६			विविध कोष													
१६.१			गाउँपालिका चालु: क) आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ बमोजिम रित पुगे नपुगेको चेक जाँच गरी भुक्तानी गर्नु पर्ने व्यवस्था छ । गो.भौ.नं. २०६-२०७७।१२।१२ को मिति बाट वडा नं ७ लाई भुक्तानी दिदाँ रु ७१३७६।- भुक्तानी हुनुपर्नेमा ७५४२६।- भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने रु ४०५०।- ख) आयकर ऐन, २०५८ को दफा ८८(१)(५) अनुसार ढुवानी सेवा बापतको तथा ढुवानी साधन भाडामा दिए बापतकोअन्य भाडा भुक्तानीमा १० प्रतिशत कर कट्टी नगरेको	७१,१२०												
			<table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>कारोबारको व्यहोरा</th> <th>भुक्तानी पाउने</th> <th>कर कट्टी हुनुपर्ने रकम</th> <th>कर रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>३५८-२०७८/०३/१५</td> <td>चौवास प्रहरी चौकी भवन संरक्षणको लागि</td> <td>चौवास प्रहरी चौकी भवन संरक्षण</td> <td>६७०००</td> <td>४४५०</td> <td>२२५०</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	कारोबारको व्यहोरा	भुक्तानी पाउने	कर कट्टी हुनुपर्ने रकम	कर रकम	कैफियत	३५८-२०७८/०३/१५	चौवास प्रहरी चौकी भवन संरक्षणको लागि	चौवास प्रहरी चौकी भवन संरक्षण	६७०००	४४५०	२२५०	
गो.भौ.नं./मिति	कारोबारको व्यहोरा	भुक्तानी पाउने	कर कट्टी हुनुपर्ने रकम	कर रकम	कैफियत											
३५८-२०७८/०३/१५	चौवास प्रहरी चौकी भवन संरक्षणको लागि	चौवास प्रहरी चौकी भवन संरक्षण	६७०००	४४५०	२२५०											

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम	
				भुक्तानी दिईएको ।	उ.स.			दाखिला भएको	
			३६७-२०७८/०३/१७	वडा नं. ७ को वडा सञ्चालन खर्च भुक्तानी गरिएको ।	रमेश राज उप्रेती	९०००	९००		
			३८५-२०७७/०३/२२	वडा नं. ८ को कार्यालय सञ्चालन खर्च शोध भर्ना भुक्तानी गरिएको ।	माधव राउल	१२५००	१२५०		
			४४१-२०७८/३/२९	बिपत व्यवस्थापनको बिल भुक्तानी गरिएको ।	इन्द्रावती तटिय क्षेत्र विपद व्यवस्थापन उपभोक्ता समिति	९००००	९०००		
			४५३-२०७८/३/३०	संलग्न कागजात अनुसार भुक्तानी दिईएको ।	लोक बहादुर कुँवर	१५०००	१५००		
			जम्मा					१७१००	
<p>ग) भौ.नं. ४७०-२०७८/०३/३० बाट कार्यालय प्रयोजनको लागि भाडामा लिईएको घरको घरभाडा भुक्तानी गर्दा मासिक रकम रु. ८००० दोस्रो पक्षलाई भुक्तानी गर्ने गरि सम्झौता गरेकोमा एक वर्षको एकमुष्ट रकम रु. ९६०००।- भुक्तानी हुनुपर्नेमा सरस्वती तामाङलाई रकम रु. १,१४,०००।- भुक्तानी गरेकोले सम्झौता गरिएको रकम भन्दा रकम रु १८,०००।- बढी भुक्तानी गरिएकोले सो रकम असूल गर्नुपर्ने ।</p> <p>घ) दैनिक भ्रमण भत्ता भुक्तानी गर्दा तपसिल बमोजमको कर्मचारी तथा पदाधिकारीहरूलाई दोहोरो/बढी भुक्तानी का साथै कार्यालयले सवारी साधन उपलब्ध गराएको र कार्यालयबाट ईन्धन खर्च लिने कर्मचारीहरूको नाममा भुक्तानी भएको रकम असूल गर्नुपर्ने रु १८७००।-</p>									
			गो भौ नं	भ्रमण गर्ने पदाधिकारी कर्मचारीको नाम थर	भ्रमण अवधि	भुक्तानी रकम	भुक्तानी हुनुपर्ने रकम	बढी भुक्तानी रकम	कैफियत

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम															
			३९२-२०७८/०३/२३	राम प्रसाद बडाल	२०७८/२/१९-२०७८/२/२५	८७००	७५००	१२००																	
			२३९-२०७८/०१/०३	चन्द्र बहादुर लामा	२०७७/१२/१८-२०७७/१२/२२	५६१०	५६१०	०																	
			२७३-२०७८/०१/२२	चन्द्र बहादुर लामा	२०७७/१२/१७-२०७७/१२/२२	७२००	०	७२००																	
			३०४-२०७८/०२/२७	रूपक गिरी	२०७७/९/२१-२०७७/९/२३	३५००	०	३५००																	
			१६७-२०७७/११/१२	रूपक गिरी	२०७७/९/२१-२०७७/९/२३	३५००		०																	
			३८६-२०७८/०३/२२	सूर्य प्रसाद त्रिपाठी	२०७८/०३/१६-२०७८/०३/२०	६८००	०	६८००	कार्यालयमा हाँजिर भएको समयमा भ्रमण भत्ता भुक्तानी भएको।																
			जम्मा						१८७००																
			<p>ड) कानूनी सहजकर्ता श्री चन्द्र बहादुर लामाको बिभिन्न मितिमा स्वीकृत १८ बटा स्वीकृत भ्रमण आदेश अनुसार रकम रु. ६२७०० भुक्तानी हुनुपर्नेमा रकम रु. ७५९७० भुक्तानी भएकोले बढी भुक्तानी रकम असुल गर्नुपर्ने रु १३२७०।-</p>																						
१६.२			<p>संघीय शसर्त चालु :</p> <p>क) नेपाल सरकार (म.प.) को मिति २०७६/०४/१६ को निर्णयअनुसार २०७६ साउन १ देखि लागु हुने गरी अनुसूची ५ अनुसार स्वास्थ्य सेवा तर्फसहायक पाँचौ तहको नियमित ६ ग्रेड र अनुसूची १ अनुसार निजामति तर्फको श्रेणीविहिन पाँचौ तहको नियमित ४ ग्रेड भुक्तानी गर्न सकिने व्यवस्था रहेकोमा तपसिल बमोजिमका कर्मचारीहरुको बढी भुक्तानी भएको ग्रेड रकम कट्टा गरी असूल गर्नुपर्ने रु ५८४७।६</p> <table border="1"> <thead> <tr> <th>कर्मचारीको नाम/पद</th> <th>बढी ग्रेड संख्या</th> <th>ग्रेड दर</th> <th>जम्मा</th> <th>क.स.कोष थप रकम</th> <th>बढी भुक्तानी रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>गोविन्द उप्रेति</td> <td>६</td> <td>८८६</td> <td>५३१६</td> <td>५३१.६</td> <td>५८४७.६</td> <td>फाल्गुन र चैत्रको तलव भुक्तानी भएको ।</td> </tr> </tbody> </table>								कर्मचारीको नाम/पद	बढी ग्रेड संख्या	ग्रेड दर	जम्मा	क.स.कोष थप रकम	बढी भुक्तानी रकम	कैफियत	गोविन्द उप्रेति	६	८८६	५३१६	५३१.६	५८४७.६	फाल्गुन र चैत्रको तलव भुक्तानी भएको ।	१२१,०८७
कर्मचारीको नाम/पद	बढी ग्रेड संख्या	ग्रेड दर	जम्मा	क.स.कोष थप रकम	बढी भुक्तानी रकम	कैफियत																			
गोविन्द उप्रेति	६	८८६	५३१६	५३१.६	५८४७.६	फाल्गुन र चैत्रको तलव भुक्तानी भएको ।																			

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																																	
			<p>ख) आयकर ऐन २०५८ को दफा ८९.१ बमोजिम अग्रिम आयकर कट्टी गरि भुक्तानी हुनुपर्नेमा तपसिलको भुक्तानीमा कर कट्टी नगरि भुक्तानी भएकोले कर रकम असुल गर्नुपर्ने रु ९०३७।५</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>भुक्तानी पाउने</th> <th>भुक्तानी रकम</th> <th>करयोग्य रकम</th> <th>करको दर</th> <th>कर रकम</th> </tr> </thead> <tbody> <tr> <td>५०-०७७/१२/१८</td> <td>सुविहानी एग्रो नर्सरी पाँचखाल ३ काभ्रे</td> <td>२०६२५०</td> <td>२०६२५०</td> <td>०.०१५</td> <td>३०९३.७५</td> </tr> <tr> <td></td> <td>सामना नर्सरी फार्म पाँचखाल ७ काभ्रे</td> <td>२०६२५०</td> <td>२०६२५०</td> <td>०.०१५</td> <td>३०९३.७५</td> </tr> <tr> <td></td> <td>सोम बहादुर लामा (धुलिखेल ४ काभ्रे)</td> <td>190000</td> <td>190000</td> <td>०.०१५</td> <td>२८५०</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td></td> <td></td> <td></td> <td>९०३७.५</td> </tr> </tbody> </table> <p>ग) भौ.नं. १४५-२०७८/०३/२४ बाट का.स. श्री गोविन्द उप्रेतीको दैनिक भ्रमण भत्ता भुक्तानी गर्दा भ्रमण खर्च नियमावलीको अनुसूची २ (नियम ७ को उपनियम १ सँग सम्बन्धित) अनुसार चौथो तहको दैनिक रु. १००० का दरले भुक्तानी हुनुपर्नेमा रकम रु. १२०० का दरले भुक्तानी भएकोले तपसिल बमोजिमको भ्रमण अवधिमा बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने ४०५०।-</p> <table border="1"> <thead> <tr> <th>भ्रमण अवधि</th> <th>भुक्तानी रकम</th> <th>भुक्तानी हुनुपर्ने रकम</th> <th>बढी भुक्तानी रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>२०७७/०८/०६-२०७७/०८/०८</td> <td>३१००</td> <td>२६५०</td> <td>४५०</td> <td></td> </tr> <tr> <td>२०७७/०९/०५-२०७७/०९/०७</td> <td>३१००</td> <td>२६५०</td> <td>४५०</td> <td></td> </tr> <tr> <td>२०७७/१०/०३-२०७७/१०/०६</td> <td>३१००</td> <td>२६५०</td> <td>४५०</td> <td></td> </tr> <tr> <td>२०७७/११/०३-२०७७/११/०५</td> <td>३१००</td> <td>२६५०</td> <td>४५०</td> <td></td> </tr> <tr> <td>२०७७/११/२१-२०७७/११/२३</td> <td>३१००</td> <td>२६५०</td> <td>४५०</td> <td></td> </tr> <tr> <td>२०७७/१२/०४-२०७७/१२/०६</td> <td>३१००</td> <td>२६५०</td> <td>४५०</td> <td></td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	भुक्तानी पाउने	भुक्तानी रकम	करयोग्य रकम	करको दर	कर रकम	५०-०७७/१२/१८	सुविहानी एग्रो नर्सरी पाँचखाल ३ काभ्रे	२०६२५०	२०६२५०	०.०१५	३०९३.७५		सामना नर्सरी फार्म पाँचखाल ७ काभ्रे	२०६२५०	२०६२५०	०.०१५	३०९३.७५		सोम बहादुर लामा (धुलिखेल ४ काभ्रे)	190000	190000	०.०१५	२८५०		जम्मा				९०३७.५	भ्रमण अवधि	भुक्तानी रकम	भुक्तानी हुनुपर्ने रकम	बढी भुक्तानी रकम	कैफियत	२०७७/०८/०६-२०७७/०८/०८	३१००	२६५०	४५०		२०७७/०९/०५-२०७७/०९/०७	३१००	२६५०	४५०		२०७७/१०/०३-२०७७/१०/०६	३१००	२६५०	४५०		२०७७/११/०३-२०७७/११/०५	३१००	२६५०	४५०		२०७७/११/२१-२०७७/११/२३	३१००	२६५०	४५०		२०७७/१२/०४-२०७७/१२/०६	३१००	२६५०	४५०		
गो.भौ.नं./मिति	भुक्तानी पाउने	भुक्तानी रकम	करयोग्य रकम	करको दर	कर रकम																																																																
५०-०७७/१२/१८	सुविहानी एग्रो नर्सरी पाँचखाल ३ काभ्रे	२०६२५०	२०६२५०	०.०१५	३०९३.७५																																																																
	सामना नर्सरी फार्म पाँचखाल ७ काभ्रे	२०६२५०	२०६२५०	०.०१५	३०९३.७५																																																																
	सोम बहादुर लामा (धुलिखेल ४ काभ्रे)	190000	190000	०.०१५	२८५०																																																																
	जम्मा				९०३७.५																																																																
भ्रमण अवधि	भुक्तानी रकम	भुक्तानी हुनुपर्ने रकम	बढी भुक्तानी रकम	कैफियत																																																																	
२०७७/०८/०६-२०७७/०८/०८	३१००	२६५०	४५०																																																																		
२०७७/०९/०५-२०७७/०९/०७	३१००	२६५०	४५०																																																																		
२०७७/१०/०३-२०७७/१०/०६	३१००	२६५०	४५०																																																																		
२०७७/११/०३-२०७७/११/०५	३१००	२६५०	४५०																																																																		
२०७७/११/२१-२०७७/११/२३	३१००	२६५०	४५०																																																																		
२०७७/१२/०४-२०७७/१२/०६	३१००	२६५०	४५०																																																																		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	२०७८/०१/०६-२०७८/०१/०८	३१००	२६५०	४५०		बेरुजु रकम
				२०७८/०२/०७-२०७८/०२/०९	३१००	२६५०	४५०		
				२०७८/०२/३१-२०७८/०३/०२	३१००	२६५०	४५०		
				जम्मा			४०५०		
			<p>घ) भौ.नं. १५२-२०७८/०५/२८ बाट हे.अ. रूपक गिरीलाई मो.सा. मर्मत तथा ईन्धन खर्चको बिल भुक्तानी गर्दा S.D.R. बजाज सर्भिस सेन्टर पाँचखाल ३ काभ्रेको बिल नं. ५३९-२०७८/०१/२५ बाट रकम रु. २८०० भुक्तानी गर्दा मोविल खर्च रकम रु. १०५०, बिल नं. ५४०-२०७८/०२/२० बाट रकम रु. ९६२० भुक्तानी गर्दा मोविल खर्च रकम रु. १०५० र बिल नं. ५४१-२०७८/०३/०८ बाट रकम रु. ६६५० भुक्तानी गर्दा मोविल खर्च रकम रु. १०५० भुक्तानी भएकोले बढी भुक्तानी रकम असुल गर्नुपर्ने रु. २१००।-</p> <p>ङ) भुम्लु गाउँपालिकाबाट पौष मसान्तसम्म तलब भत्ता भुक्तानी लिई रमाना हुने मिति २०७७/१०/२ राखि सरुवा भई बुढानिलकण्ठ नगरपालिका, काठमाडौं जानु भएकी अ.हे.ब. श्री रुपा कुमारी कर्णलाई यस कार्यालयबाट तलब भत्ता भुक्तानी भएकोले असूल गर्नुपर्ने रु १०००५२।८२</p>						
			गो.भौ.नं./मिति	कर्मचारीको नाम	भुक्तानी भएको रकम (मासिक तलब, महंगी भत्ता, थप क.स. कोष र थप बीमा सहित)			कैफियत	
			३७-०७७/११/५	रुपा कुमारी कर्ण	३३३५०.९४			माघ महिनामा भुक्तानी भएको।	
			४१-०७७/१२/३	रुपा कुमारी कर्ण	३३३५०.९४			फागुन महिनामा भुक्तानी भएको।	
			५८-२०७८/०१/०३	रुपा कुमारी कर्ण	३३३५०.९४			चैत्र महिनामा भुक्तानी भएको।	
			जम्मा		१०००५२.८२				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम															
१६.३			<p>गाँउपालिका चालु</p> <p>क) गो भौ नं. २११-२०७७/१२/१६ बाट फलांटे स्वास्थ्य चौकीलाई रु १,५४,४०० भुक्तानी गरिएकोमा अधिल्लो आ.व. को भुक्तानी दिन बाँकी अभिलेख नराखी जय गणेश अटो पार्टसको विल नं. ०४६-२०७७/०३/१३ बाट रकम रु. १९,७७५ विल नं. ०५३-२०७७/०४/२२ बाट रकम रु १९,६०० र विल नं. ०८०-२०७७/०५/११ बाट रकम रु १८,५०० सहित मर्मत खर्चको जम्मा रकम रु. ५७,८७५ विल पेश गरि भुक्तानी गरिएको । मिति २०७६/१२/१५ देखि २०७७/०६/०५ सम्मको लग सिट पेश गर्दा ७९७६५-८३६४४ सम्म करिव ३८७९ किलो/माईल मिटर मात्र एम्बुलेन्स चलेको अभिलेख देखाई करिव ११८८ लि. डिजेलको रकम रु. १,०५,००० भुक्तानी गरिएको । विभिन्न स्थानहरूमा फरक फरक दररेटहरू निर्धारण गरी जम्मा रकम रु. १,५४,४०० आम्दानी गरिएको भनि फलाटे स्वास्थ्य चौकी द्वारा निर्णय गरिएकोले उक्त रकम गाउँपालिकामा जम्मा गरेको प्रमाण पेश गर्नुपर्ने रु १५४४००।-</p> <p>ख) आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ४७ अनुसार पेशकी फछ्यौट गर्नुपर्नेमा भौ.नं. ४९६-२०७८/०३/३१ बाट नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रको (एकीकृत खानेपानी लिफ्टिड निद्युत महसुल) रकम रु. ३,७०,६७७।- पेशकी फछ्यौट गर्दा खर्च प्रमाणित गर्ने आवश्यक बिल भर्पाई र कागजात सहितको प्रतिवेदन बेगर नै पेशकी फछ्यौट भएकोले खर्च प्रमाणित गर्ने आवश्यक प्रमाण पेश गर्नुपर्ने रु ३,७०,६७७।-</p> <p>ग) आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ ५६ र ५७ बमोजिम बिल भर्पाईको आधारमा लेखा राख्नु पर्ने व्यवस्था रहेकोमा तपसिल बमोजिमको कारोवारको बिल भर्पाई वेगर भुक्तानी दिएको रकमको विल भर्पाई पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने रु ८३७२९।-</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>कारोबारको व्यहोरा</th> <th>भुक्तानी पाउने</th> <th>भुक्तानी रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>५०-०७७/७/२</td> <td>वडा नं. १ को वडा कार्यालयको सिफारिसमा ढुङ्गा तथा रोडा बोकेको गाडिको भाडा भुक्तानी गरिएको</td> <td>सुमनराज खरेल</td> <td>५४००</td> <td>सापिड कात्तिके खण्डमा ग्रावेल ढुङ्गा ढुवानी गरे वापत भुक्तानी पाउँ भनि निवेदन दिएको आधारमा भुक्तानी भएकोले वडा कार्यालयको सिफारिस लगायतका पेश गर्नुपर्ने ।</td> </tr> <tr> <td>१०२-०७७/८/२८</td> <td>सवारी चालक श्री विकास कुँवरलाई चालक भत्ता भुक्तानी गरिएको ।</td> <td>विकास कुँवर</td> <td>७१४२६</td> <td>प्रति घण्टा १५० का दरले ५६०.२ घण्टाको भत्ता कर कट्टी गरी भुक्तानी गरिएकोले कुन कुन दिन काम गरेको हो सो समयको Time Sheet पेश गर्नुपर्ने ।</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	कारोबारको व्यहोरा	भुक्तानी पाउने	भुक्तानी रकम	कैफियत	५०-०७७/७/२	वडा नं. १ को वडा कार्यालयको सिफारिसमा ढुङ्गा तथा रोडा बोकेको गाडिको भाडा भुक्तानी गरिएको	सुमनराज खरेल	५४००	सापिड कात्तिके खण्डमा ग्रावेल ढुङ्गा ढुवानी गरे वापत भुक्तानी पाउँ भनि निवेदन दिएको आधारमा भुक्तानी भएकोले वडा कार्यालयको सिफारिस लगायतका पेश गर्नुपर्ने ।	१०२-०७७/८/२८	सवारी चालक श्री विकास कुँवरलाई चालक भत्ता भुक्तानी गरिएको ।	विकास कुँवर	७१४२६	प्रति घण्टा १५० का दरले ५६०.२ घण्टाको भत्ता कर कट्टी गरी भुक्तानी गरिएकोले कुन कुन दिन काम गरेको हो सो समयको Time Sheet पेश गर्नुपर्ने ।	६४६,२१९.६
गो.भौ.नं./मिति	कारोबारको व्यहोरा	भुक्तानी पाउने	भुक्तानी रकम	कैफियत															
५०-०७७/७/२	वडा नं. १ को वडा कार्यालयको सिफारिसमा ढुङ्गा तथा रोडा बोकेको गाडिको भाडा भुक्तानी गरिएको	सुमनराज खरेल	५४००	सापिड कात्तिके खण्डमा ग्रावेल ढुङ्गा ढुवानी गरे वापत भुक्तानी पाउँ भनि निवेदन दिएको आधारमा भुक्तानी भएकोले वडा कार्यालयको सिफारिस लगायतका पेश गर्नुपर्ने ।															
१०२-०७७/८/२८	सवारी चालक श्री विकास कुँवरलाई चालक भत्ता भुक्तानी गरिएको ।	विकास कुँवर	७१४२६	प्रति घण्टा १५० का दरले ५६०.२ घण्टाको भत्ता कर कट्टी गरी भुक्तानी गरिएकोले कुन कुन दिन काम गरेको हो सो समयको Time Sheet पेश गर्नुपर्ने ।															

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम	
			१२८-०७७/१०/५	घरभाडा तथा विजुलीको विल भुक्तानी गरिएको ।	ज्ञान बहादुर तामाङ	४५०३	मिटर रिडिङको विल पेश गरी भुक्तानी लिएकोले विद्युत प्राधिकरणलाई बुझाएको रिसिभ विल पेश गर्नुपर्ने ।	
			१२८-०७७/१०/५	घरभाडा तथा विजुलीको विल भुक्तानी गरिएको ।	ज्ञान बहादुर तामाङ	२४००	घर धनीसँग गरिएको सम्झौतामा वेगर ६ महिनाको पानीको महसूल प्रति महिना रु.४००।- का दरले भुक्तानी गरिएको ।	
			जम्मा			८३७२९		
घ) आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ ५६ र ५७ बमोजिम बिल भर्पाईको आधारमा लेखा राख्नु पर्ने व्यवस्था रहेकोमा तपसिल बमोजिमको कारोवारको बिल भर्पाई वेगर भुक्तानी दिएको रकमको विल भर्पाई पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने रु ३७४९३.६								
			गो.भौ.नं./मिति	कारोबारको व्यहोरा	भुक्तानी पाउने	भुक्तानी रकम	कैफियत	
			४३७-२०७८/०३/२९	वडा नं. ९ को खानेपानी महसुल भुक्तानी दिईएको ।	पिपल डाँडा खानेपानी उपभोक्ता समिति	३७४९३.६	उ.स. अध्यक्ष निर बहादुर तामाङले शोधभर्ना भुक्तानी पाउँ भनी निवेदन दिएको आधारमा भुक्तानी भएकोमा बिल पेश नगरिएको ।	
१६.४			गाउँपालिका चालु					१८,०००
			क) दैनिक भ्रमण भत्ता :- भ्रमण खर्च नियमावली २०६४ को नियम ७ को उपनियम ६(क) अनुसार पदाधिकारी वा कर्मचारीलाई सात दिनभन्दा बढी अवधिको लागि काजमा खटाउनुपर्ने भएमा भ्रमण आदेश गर्ने पदाधिकारीले कारण खोली पदाधिकारी वा कर्मचारीलाई काजमा खटाउन सक्ने व्यवस्था भएकोमा पदाधिकारी/कर्मचारीलाई ७ दिनभन्दा बढी अबधि खटाएको आदेश नभएकोले बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने रु १२००।-					
			गो.भौ.नं. र मिति	भ्रमण गर्ने कर्मचारी	भ्रमण अवधि	भुक्तानी भएको रकम	भुक्तानी हुनुपर्ने रकम	बढी भुक्तानी रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१७.१	१६	२०७८-३-२४	आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली २०७७ को नियम ३९ (५) मा सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टी गर्ने बिल भरपाइ प्रमाण र कागजात संलग्न गर्नु पर्ने र सोही नियमको उपनियम १० मा सरकारी रकम खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक वील भरपाई वा कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रित पुगे वा नपुगेको जाँच गर्नु पर्ने ब्यवस्था रहेको छ ।प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत पालिकाबाट न्युनतम सेवा मापदण्ड सुधारका लागि विभिन्न १० वटा स्वास्थ्य संस्थालाई रु ४५०००।- का दरले रु ४५००००।- अनुदान उपलब्ध गराएकोमा वील, भरपाई, प्रगती विवरण पेश हुनपर्ने रु	४५०,०००
१७.२	१०	२०७८-३-२४	आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली २०७७ को नियम ३९ (५) मा सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टी गर्ने बिल भरपाइ प्रमाण र कागजात संलग्न गर्नु पर्ने र सोही नियमको उपनियम १० मा सरकारी रकम खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक वील भरपाई वा कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रित पुगे वा नपुगेको जाँच गर्नु पर्ने ब्यवस्था रहेको छ ।प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत पालिकाबाट माटो परिक्षण प्रयोगशाला संचालनार्थ श्री एग्रिकल्चर टेक्नोलोजी सेन्टर, ललितपुरबाट रु ४९७०८२।- मूल्यका प्रयोगशाला सामग्रीहरु खरिद गरेर स्टोर दाखिला गरेकोमा उक्त प्रयोगशाला हालसम्म संचालन भएको नपाइएकोले प्रयोगशाला यथाशिघ्र संचालनमा ल्याउनु पर्ने रु	४९७,०८२
१७.३	९	२०७७-६-३	गाउँपालिका पूँजीगत खर्च अन्तर्गत पालिकाले क्याटलग, विधि प्रयोग गरी MAW Earth Movers Pvt.Ltd. बाट रु ४३००००।- (मु.अ. कर सहित) मा जेसिबी ब्याक लोडर खरिद गर्न मिति २०७७।५।२ मा सम्झौता बमोजिम १५ दिन भित्र उक्त मालसामान प्राप्त गर्नुपर्नेमा मिति ०७७।६।२६ मा स्टोर दाखिला भएको देखिन्छ । जस अनुसार सम्झौतामा तोकिएको मिति भन्दा ४० दिन ढिला गरि दाखिला गरेको देखिन्छ । यसरी ४० दिन ढिला गरी सामान आपूर्ति गर्दा खरिद नियमालवलीमा तोकिए बमोजिम दैनिक ०.०५% को दरले पूर्वनिर्धारित क्षतिपूर्ति समेत असुल गरेको पाइएन । तसर्थ रु ३८०५३०९।७३ को ०.०५% ले हुन आउने प्रतिदिन १९०२।६५ को दरले ४० दिनको रु ७६१०६ रकम सम्बन्धित आपूर्तिकर्ताबाट असूल उपर गर्नु पर्ने देखिन्छ । त्यसैगरी आपूर्तिकर्ताले पेश गरेको प्रस्तावमा रु ४३ लाख रुपैया मु.अ. कर सहितको रहेकोमा उक्त मालसामान मु.अ. कर को अनुसूची १ मा मुल्य अभिवृद्धि कर छुट हुने मालसामान भएकोले मूल्य अभिवृद्धि कर बाहेक रु ३८०५३०८९।७३ भुक्तानी दिनु पर्नेमा रु ४३००००।- भुक्तानी दिएको देखिएकोले बढी भुक्तानी भएको रु ४९४६९०।२७ र पूर्व निर्धारित क्षतिपूर्ति वापतको रु ७६१०६।- गरी जम्मा रु ५७०७९६।- सम्बन्धित आपूर्तिकर्ताबाट असूल उपर गर्ने रु	५७०,७९६

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम														
१७.४	१३४	२०७७-१२-२	कोभिड अस्पताल निर्माण उपभोक्ता समितिलाई भुक्तानी भएकोमा दक्ष कामदारलाई रकम रु. ३,३८,५८०।- र अदक्ष कामदारलाई रकम रु. ३,८४,९६५।- को डोर हाँजिर पेश गरिएकोमा डोर हाँजिर सिफारिस गर्ने प्राविधिक र स्वीकृत गर्नेको हस्ताक्षर बेगर भुक्तानी भएको साथै डोर हाँजिरमा रकम रु. ८७००।- बढी भुक्तानी भएको छ ।सार्वजनिक परिक्षण फाराममा आम्दानीतर्फ गाउँपालिकाबाट रकम रु. २९,४५,४२५.४९।- र खर्चतर्फ निर्माण सामग्री खरिदमा रकम रु. २३,१०,३८१.०८।- र ज्याला दक्ष र अदक्ष समेत गरि रकम रु. ७,२९,८१५।- देखाई जम्मा रकम रु. ३०,४०,१९६.०८।- खर्च भएको देखाएकोमा सार्वजनिक परिक्षण फाराममा उपभोक्ताहरुको उपस्थिति गराएको पाइएन । निर्माण स्थलमा सूचना पाटी समेत राखिएको छैन ।डोर हाँजिरमा बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने रु	८,७००														
१७.५			आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ ५६ र ५७ बमोजिम बिल भर्पाईको आधारमा लेखा राख्नु पर्ने व्यवस्था रहेको छ ।पालिकाले बडा नं. १ को वडा भवन कार्यालय निर्माणको अन्तिम बिल वापत रु १३३२९६। श्री रायन कन्स्ट्रक्सनलाई भुक्तानी दिएकोमा रु ३५०००। को PS अन्तरगतको Lab Test को Report वेगर दिएको देखिएकोले विल भर्पाई लगायतका प्रमाण कागजात पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने रु	३५,०००														
१८			गाउँपालिका पुँजीगत															
१८.१			आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ ५६ र ५७ बमोजिम बिल भर्पाईको आधारमा लेखा राख्नु पर्ने व्यवस्था रहेकोमा तपसिलका योजनाहरुको भुक्तानी हुँदा अन्तिम मुल्यांकन भन्दा बढि भुक्तानी भएकोले बढी भुक्तानी रकम असुल गर्नुपर्ने रु	१५३,८३१														
			<table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>कारोवारको व्यहोरा</th> <th>भुक्तानी पाउने</th> <th>Estimated Amount (2%Contin gencies बाहेक)</th> <th>Final Valuation (2%Contin gencies बाहेक)</th> <th>ब.ख.</th> <th>बढी भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>३०९-२०७८/०३/२१</td> <td>वडा नं. ४ को छोर्देन माने निर्माणको अन्तिम बिल भुक्तानी गरिएको ।</td> <td>छोर्देन माने निर्माण उपभोक्ता समिति</td> <td>४८९०२९</td> <td>४१५१३९</td> <td>४२५१३९</td> <td>१००००</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	कारोवारको व्यहोरा	भुक्तानी पाउने	Estimated Amount (2%Contin gencies बाहेक)	Final Valuation (2%Contin gencies बाहेक)	ब.ख.	बढी भुक्तानी रकम	३०९-२०७८/०३/२१	वडा नं. ४ को छोर्देन माने निर्माणको अन्तिम बिल भुक्तानी गरिएको ।	छोर्देन माने निर्माण उपभोक्ता समिति	४८९०२९	४१५१३९	४२५१३९	१००००	
गो.भौ.नं./मिति	कारोवारको व्यहोरा	भुक्तानी पाउने	Estimated Amount (2%Contin gencies बाहेक)	Final Valuation (2%Contin gencies बाहेक)	ब.ख.	बढी भुक्तानी रकम												
३०९-२०७८/०३/२१	वडा नं. ४ को छोर्देन माने निर्माणको अन्तिम बिल भुक्तानी गरिएको ।	छोर्देन माने निर्माण उपभोक्ता समिति	४८९०२९	४१५१३९	४२५१३९	१००००												

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
			३१०-२०७८/०३/२१	वडा नं. ९ को बुढाथोकी डाँडा पाँच कन्या मोटरबाटोको अन्तिम बिल भुक्तानी भएको ।	बुढाथोकी डाँडा पाँच कन्या बाटो नयाँ ट्रयाक निर्माण उपभोक्ता समिति	४९०२५१.७६	४५२४९५.७७	४६२४९५	१००००	
			३१२-२०७८/०३/२१	वडा नं. ८ को घ्याम्पे खोला मोटरबाटो निर्माणको बिल भुक्तानी गरिएको ।	घ्याम्पे खोला जाने सडक निर्माण उपभोक्ता समिति	१९८१५७.८३	१९२३०४.३२	१९६०००	३६९६	
			३१९-२०७८/०३/२२	वडा नं. १० को कालापानी लाकुरे सडक स्तरोन्नत नि.उ.स. लाई भुक्तानी गरिएको ।	कालापानी लाँकुरेबोट सडक स्तरोन्नति उपभोक्ता समिति	४८९३८०.०१	४५०६०५.१२	४९००००	३९३९५	
			३२५-२०७८/०३/२२	वडा नं. १० को कालापानी लाकुरे मोटरबाटो उ.स.लाई पे.फ. गरी बाँकी रकम भुक्तानी दिईएको ।	कालापानी लाकुरे मोटरबाटो ढुङ्गा सोलिड उपभोक्ता समिति	२९४०५२	२६२३७८.९६	२९४०००	३१६७३	
			३४०-२०७८/०३/२७	वडा नं. ९ को खनाल गाउँ दलित बस्ती खानेपानी योजनाको भुक्तानी दिईएको ।	खनाल गाउँ दलित बस्ती खानेपानी उपभोक्ता समिति	९९००३१	८५१९९५	८५४५५५	२५६०	
			३४९-२०७८/०३/२८	वडा नं. ९ को तल्लो पिङ्गोला गुठी घर नि.उ.स. लाई भुक्तानी दिईएको ।	तल्लो पिङ्गोला गुठी घर निर्माण उपभोक्ता समिति	३९९७२८.३६	३७३२३७.५८	३९२०००	१८७६२	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
			३६४-२०७८/०३/३०	वडा नं. ६ को आँपघाट माछा पोखरीको भुक्तानी दिईएको ।	आँपघाट सामुदायिक माछा पोखरी निर्माण उ.स.	४९९३०३.२३	४८२९४०.२९	४९००००	७०६०	
			३६७-२०७८/०३/३०	वडा नं. ५ को भैहोरा- सवल डाँडो मोटरबाटो नि.उ.स. लाई भुक्तानी दिईएको ।	भैहोरा- सवल डाँडो मोटरबाटो नि.उ.स.	२९३९६९.७३	२७८७९२	२९४०००	९५२८८	
			३७३-२०७८/०३/३०	वडा नं. ५ को मानेडाँडा चिहान सत्तल निर्माण उपभोक्ता समिति	मानेडाँडा चिहान सत्तल निर्माण उपभोक्ता समिति	४८७८८९.०२	४७८६०३.९	४९००००	९९३९७	
			३७६-२०७८/०३/३०	वडा नं. ४ को काभ्रे सिम्पाल कृषि सडकको बिल भुक्तानी गरिएको ।	काभ्रे सिम्पाल कृषि सडक निर्माण उपभोक्ता समिति	९९५८९२.५३	९३०८०५	९३४८०५	४०००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																								
१८.२			<p>आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ ५६ र ५७ बमोजिम बिल भर्पाईको आधारमा लेखा राख्नु पर्ने व्यवस्था रहेको छ । कार्यालयले रायन कन्स्ट्रक्सन प्रा लि लाई तपसिल बमोजिमको ठेक्काको बिल भुक्तानी गर्दा सम्झौता रकम भन्दा बढी भुक्तानी भएकोले बढी भुक्तानी रकम असुल गर्नुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>क्र.स.</th> <th>ठेक्का नम्बर</th> <th>कामको विवरण</th> <th>भेरिएसन पछिको सम्झौता रकम</th> <th>भुक्तानी भएको रकम</th> <th>बढी भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>BRM/WB/NCB/06/076/77</td> <td>वडा नं १० को वडा भवन निर्माण</td> <td>७०६५०५९.३७</td> <td>७१९३१८३.५५</td> <td>१२८१२४</td> </tr> <tr> <td>२</td> <td>BRM/WB/NCB/05/076/77</td> <td>वडा नं ९ को बडा भवन निर्माण</td> <td>७२०३१९२.३९</td> <td>७३२१०६६.६</td> <td>११७८७४.२</td> </tr> <tr> <td colspan="5">जम्मा</td> <td>२४५९९८.२</td> </tr> </tbody> </table>	क्र.स.	ठेक्का नम्बर	कामको विवरण	भेरिएसन पछिको सम्झौता रकम	भुक्तानी भएको रकम	बढी भुक्तानी रकम	१	BRM/WB/NCB/06/076/77	वडा नं १० को वडा भवन निर्माण	७०६५०५९.३७	७१९३१८३.५५	१२८१२४	२	BRM/WB/NCB/05/076/77	वडा नं ९ को बडा भवन निर्माण	७२०३१९२.३९	७३२१०६६.६	११७८७४.२	जम्मा					२४५९९८.२	२४५,९९८
क्र.स.	ठेक्का नम्बर	कामको विवरण	भेरिएसन पछिको सम्झौता रकम	भुक्तानी भएको रकम	बढी भुक्तानी रकम																							
१	BRM/WB/NCB/06/076/77	वडा नं १० को वडा भवन निर्माण	७०६५०५९.३७	७१९३१८३.५५	१२८१२४																							
२	BRM/WB/NCB/05/076/77	वडा नं ९ को बडा भवन निर्माण	७२०३१९२.३९	७३२१०६६.६	११७८७४.२																							
जम्मा					२४५९९८.२																							
१८.३	२०४	२०७८-१-१६	<p>श्री चामुण्डा देवी प्राथमिक विद्यालयको सेफटी ट्याङ्की निर्माणका लागि १००८३०.४० को लागत अनुमान तयार गरेकोमा लागत अनुमानमा काम भैसकेको उल्लेख भएकोमा सो स्थानमा पुनः काम भएको देखिने नापी किताब तयार गरी excavation in soft clay soil including disposal up to 10 m & lifting 15 m by manually मा length 3.50m, Breath 2.50 m, Hight 1.83 m को आधारमा १६.०१ घनमिटरको प्रतिघनमिटर ५२२.७२ का दरले भुक्तानी गरेको रकम रु. ८३७०.०५ र भाडा वापत रकम रु. १३००० बुझाएको भर्पाई गरिएकोमा १०% बहाल कर रकम रु. १३००कट्टा नभएकोले सो रकम सहित ९६७०.०५ असुल गर्नुपर्ने</p>	९,६७०																								
१८.४			<p>आयकर ऐन, २०५८ को दफा ८८(१)(५) अनुसार ढुवानी सेवा बापतको तथा ढुवानी साधन भाडामा दिए बापतको अन्य भाडा भुक्तानीमा १० प्रतिशत कर कट्टी गर्नु पर्ने ब्यवस्था छ । पालिकाले देहायका कारोबारहरुमा कर कट्टी गरेको नदेखिएकोले असुल उपर गर्नु पर्ने रु</p> <table border="1"> <thead> <tr> <th>गो भौ नं र मिति</th> <th>कारोबारको व्यहोरा</th> <th>भुक्तानी पाउने</th> <th>कर योग्य रकम</th> <th>कर रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	गो भौ नं र मिति	कारोबारको व्यहोरा	भुक्तानी पाउने	कर योग्य रकम	कर रकम	कैफियत							७२,२८०												
गो भौ नं र मिति	कारोबारको व्यहोरा	भुक्तानी पाउने	कर योग्य रकम	कर रकम	कैफियत																							

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम	
			१३४-२०७७/१२/०२	कोभिड अस्पताल निर्माण उ.स. लाई भुक्तानी दिईएको ।	अस्थायी अस्पताल निर्माण उ.स.	२,३१,०००	२३१००-२३१०= २०,७९०	उपभोक्ता समितिका अध्यक्ष श्री सुरेश लामाले १०% बहाल कर कट्टी गरी रकम बुझाएको भर्पाई गराएकोमा १% मात्र कट्टा गरिएकोले छुट ९% कर रकम कट्टा गर्नुपर्ने ।	
			१८८-२०७८/०१/१२	वडा नं. १ को भारती टोल खानेपानी ट्याङ्की निर्माण उ स लाई भुक्तानी दिईएको	भारती टोल खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समिति	३६०००	३६००	ढुवानी गरेवापत रकम बुझाउने उ स अध्यक्ष सरोज भारती र रकम बुझेको भर्पाई गर्ने गणेश बहादुर माझी ।	
			२२५-२०७८/०२/२३	बडा नं. १ को कालीदेवी प्रा.वि. भवन मर्मतको अन्तिम बिल भुक्तानी गरिएको ।	श्री काली देवी प्रा.वि.	४३५००	४३५०	प्र.अ. कृष्ण बहमदुर बुढाथोकीले ड्राईभर श्री राजकुमार तामाडलाई बालुवा ढुवानी गरेवापत रकम रु. २०००० र गिट्टी ढुवानी गरेवापत २०००० र अभिनास बुढाथोकीलाई जस्ता र सिमेन्ट ढुवानी गरेवापत रकम रु ३५०० बुझाएको भर्पाई गरेको ।	
			२६९-२०७८/०३/०४	वडा नं. ४ को माछापुखरी मर्मतको बिल भुक्तानी गरिएको	माछापुखरी मर्मत उपभोक्ता समिति	२४०००	२४००	राज कुमार तामाडलाई ढुवानी भाडा बुझाएकोमा कर कट्टी नगरी भुक्तानी भएको ।	
			३४६-२०७८/०३/२८	वडा नं. १ स्वास्थ्य चौकी ग्याविन जाली तथा	स्वास्थ्य चौकी ग्याविन जाली	२८०००	२८००	योजनाको उपभोक्ता समितिका अध्यक्षा रामज्योति पहरी सँग सवारी चालक उद्वव	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम	
			खानेपानी व्यवस्थापनको अन्तिम बिल भुक्तानी गरिएको	तथा खानेपानी व्यवस्थापन उपभोक्ता समिति				बहादुर खत्रीले रकम बुझिलिएको भर्पाई गरिएको ।	
		65-2077/10/19	डाडुखोला फोक्से सिंचाई उ.स. लाई भुक्तानी दिईएको ।	डाडुखोला फोक्से सिंचाई उ.स.	२८,०००	२,८००		उपभोक्ता समितिका सचिव श्री धन बहादुर लामाले वालुवा ढुवानी गरेवापत सवारी चालक श्री सूर्य तामाङ लामालाई रकम रु. २८,०००।- को भर्पाई गराएको मा वहाल कर कट्टा नगरी भुक्तानी गरिएको ।	
		103-2077/11/17	डाँडा दलितटोल पहिरो नियन्त्रणको अन्तिम विल भुक्तानी गरिएको ।	डाँडा दलित टोल पहिरो नियन्त्रण उ.स.	16,000	१,६००		ढुङ्गा ढुवानी गरेवापत उद्धव उप्रेतीले ८ टिपको 2,000।- का दरले 16,000।- रकम बुझिलिएको भर्पाई गरिएकोमा बहाल कर कट्टा नगरी भुक्तानी गरिएको ।	
१९			आन्तरिक लेखापरीक्षण आन्तरिक लेखापरीक्षणबाट औल्याइएका देहायका बेरुजु यथाशीघ्र असुल फछ्योर्ट हुनु पर्दछः						
१९.१			आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ नियम ३९ बमोजिम रित पुगे नपुगेको चेक जाँच गरी भुक्तानी दिनुपर्ने व्यवस्था रहेको छ । गो.भौ.नं. ८ मिति ०७८।३।२४ बाट डि.पि.एस. कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. को भुक्तानीमा सम्झौता रकम रु १७७४६१९।१९ रहेकोमा विल रु १७७६६८८।०० भुक्तानी भएकोले बढी भुक्तानी असुल हुनुपर्ने रु २०६८।८९						२,०६८

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																
१९.२			<p>सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२५ मा सार्वजनिक निकायले सम्पन्न भएको निर्माण कार्यको जाँचबुझ गरी कार्यसम्पन्न प्रतिवेदन तयार गर्नु पर्ने ब्यवस्था रहेको छ । पालिकाले देहायका निर्माण कार्य गराइ जम्मा रु कार्यसम्पन्न प्रतिवेदन वेगर भुक्तानी दिएकोले कार्यसम्पन्न प्रतिवेदन पेश हुनु पर्ने रु</p> <table border="1"> <thead> <tr> <th>कार्यक्रम</th> <th>योजनाको नाम</th> <th>निर्माण व्यवसायी</th> <th>अन्तिम भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>स्थानीय पुर्वाधार विकास कार्यक्रम</td> <td>खेलकुद मैदान निर्माण कार्य</td> <td>पि. एस. के. निर्माण सेवा</td> <td>७५२९८८।</td> </tr> <tr> <td>प्रदेश पुर्वाधार विकास कार्यक्रम</td> <td>पात्ले गुफा सडक स्तोरन्नती कार्य</td> <td>डि. पी. एस. कन्स्ट्रक्सन</td> <td>१३३५४९६।३६</td> </tr> <tr> <td></td> <td></td> <td>जम्मा</td> <td>२०८८४०४।३६</td> </tr> </tbody> </table>	कार्यक्रम	योजनाको नाम	निर्माण व्यवसायी	अन्तिम भुक्तानी रकम	स्थानीय पुर्वाधार विकास कार्यक्रम	खेलकुद मैदान निर्माण कार्य	पि. एस. के. निर्माण सेवा	७५२९८८।	प्रदेश पुर्वाधार विकास कार्यक्रम	पात्ले गुफा सडक स्तोरन्नती कार्य	डि. पी. एस. कन्स्ट्रक्सन	१३३५४९६।३६			जम्मा	२०८८४०४।३६	२,०८८,४०४
कार्यक्रम	योजनाको नाम	निर्माण व्यवसायी	अन्तिम भुक्तानी रकम																	
स्थानीय पुर्वाधार विकास कार्यक्रम	खेलकुद मैदान निर्माण कार्य	पि. एस. के. निर्माण सेवा	७५२९८८।																	
प्रदेश पुर्वाधार विकास कार्यक्रम	पात्ले गुफा सडक स्तोरन्नती कार्य	डि. पी. एस. कन्स्ट्रक्सन	१३३५४९६।३६																	
		जम्मा	२०८८४०४।३६																	
२०			शिक्षा																	
२०.१			<p style="text-align: center;">□</p> <p>संधिय सरकारवाट हस्तान्तरित कार्यक्रम</p> <p>बढी भुक्तानी :- हे.अ. पुजा सुनारको तलब भत्ता पालिकाले बढी भुक्तानी दिईएकोमा उक्त रकम असुल गर्नुपर्ने रु ९३१</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>कर्मचारीको नाम/थर र पद</th> <th>मासिक जम्मा तलब</th> <th>भुक्तानी भएको जम्मा रकम</th> <th>बढी भुक्तानी रकम (क.स. कोष समेत)</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	कर्मचारीको नाम/थर र पद	मासिक जम्मा तलब	भुक्तानी भएको जम्मा रकम	बढी भुक्तानी रकम (क.स. कोष समेत)	कैफियत							१२५,४२७				
गो.भौ.नं./मिति	कर्मचारीको नाम/थर र पद	मासिक जम्मा तलब	भुक्तानी भएको जम्मा रकम	बढी भुक्तानी रकम (क.स. कोष समेत)	कैफियत															

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					1. मंसिरको ६ दिन र पौष महिनाको जम्मा तलव रु. ३३८४०।- को कर कटी गरी ३३५०९।-हुनुपर्नेमा रकम रु. ३४७८०।- को कर कटी गरी ३४४३२।- भुक्तानी भएको ।	बेरुजु रकम															
			३२-२०७७/०९/२८	हे.अ. पुजा सुनार	२८२००	३४७८०	९३९																	
नेपाल सरकार (म.प.) को मिति २०७६/०४/१६ को निर्णयअनुसार २०७६ साउन १ देखि लागु हुने गरी अनुसूची ५ अनुसार स्वास्थ्य सेवा तर्फसहायक पाँचौ तहको नियमित ६ ग्रेड र अनुसूची १ अनुसार निजामति तर्फको श्रेणीविहिन पाँचौ तहको नियमित ४ ग्रेड भुक्तानी गर्न सकिने व्यवस्था रहेकोमा तपसिल बमोजिमका कर्मचारीहरुको बढी भुक्तानी भएको ग्रेड रकम कट्टा गरी असूल गर्नुपर्ने रु २०,४६६																								
<table border="1"> <thead> <tr> <th>कर्मचारीको नाम/पद</th> <th>बढी ग्रेड संख्या</th> <th>ग्रेड दर</th> <th>जम्मा</th> <th>क.स.कोष थप रकम</th> <th>बढी भुक्तानी रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>का.स. गोविन्द प्रसाद उप्रेती</td> <td>२१</td> <td>८८६</td> <td>१८६०६</td> <td>१८६०</td> <td>२०४६६</td> <td>श्रावन देखि माघसम्मको तलब भत्ता भुक्तानी भएको ।</td> </tr> </tbody> </table>										कर्मचारीको नाम/पद	बढी ग्रेड संख्या	ग्रेड दर	जम्मा	क.स.कोष थप रकम	बढी भुक्तानी रकम	कैफियत	का.स. गोविन्द प्रसाद उप्रेती	२१	८८६	१८६०६	१८६०	२०४६६	श्रावन देखि माघसम्मको तलब भत्ता भुक्तानी भएको ।	
कर्मचारीको नाम/पद	बढी ग्रेड संख्या	ग्रेड दर	जम्मा	क.स.कोष थप रकम	बढी भुक्तानी रकम	कैफियत																		
का.स. गोविन्द प्रसाद उप्रेती	२१	८८६	१८६०६	१८६०	२०४६६	श्रावन देखि माघसम्मको तलब भत्ता भुक्तानी भएको ।																		
<p>शिक्षकको तलव भत्ता :-आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ बमोजिम रित पुगे वा नपुगेको चेक जाँच गरी निकास तथा खर्च गर्नुपर्ने उल्लेख छ ।तपसिल बमोजिमका विद्यालयहरुमा तलव भत्ता निकास गर्दा बढी निकास भएको रकम असूल गर्नुपर्ने रु १०४०३०</p>																								
<table border="1"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>विवरण</th> <th>भुक्तानी हुनुपर्ने रकम</th> <th>भुक्तानी भएको रकम</th> <th>बढी भुक्तानी भएको रकम</th> </tr> </thead> <tbody> <tr> <td>दुदगाउँ प्रा.वि. भुम्लु-४ चौवास</td> <td>पौष माघ र फागुनको तलव निकास गर्दा २०७७/०९/२८ मा राजिनामा दिएका शिक्षक दिलिप राज पराजुलीको बढी निकास भएको</td> <td>३९२५६</td> <td>१२१९७४</td> <td>८२७१८</td> </tr> <tr> <td>शौवर्ण आ.वि. भुम्लु-१० खुम्बारी</td> <td>चैत्रको तलव र पोशाक भत्ता निकाशा गर्दा अस्थाई करार शिक्षक समिर ब्लोनको नाममा ग्रेड र बीमा रकम समेत निकास गरिएको</td> <td>३८६६९</td> <td>४१६७९</td> <td>३०१०</td> </tr> </tbody> </table>										विद्यालयको नाम	विवरण	भुक्तानी हुनुपर्ने रकम	भुक्तानी भएको रकम	बढी भुक्तानी भएको रकम	दुदगाउँ प्रा.वि. भुम्लु-४ चौवास	पौष माघ र फागुनको तलव निकास गर्दा २०७७/०९/२८ मा राजिनामा दिएका शिक्षक दिलिप राज पराजुलीको बढी निकास भएको	३९२५६	१२१९७४	८२७१८	शौवर्ण आ.वि. भुम्लु-१० खुम्बारी	चैत्रको तलव र पोशाक भत्ता निकाशा गर्दा अस्थाई करार शिक्षक समिर ब्लोनको नाममा ग्रेड र बीमा रकम समेत निकास गरिएको	३८६६९	४१६७९	३०१०
विद्यालयको नाम	विवरण	भुक्तानी हुनुपर्ने रकम	भुक्तानी भएको रकम	बढी भुक्तानी भएको रकम																				
दुदगाउँ प्रा.वि. भुम्लु-४ चौवास	पौष माघ र फागुनको तलव निकास गर्दा २०७७/०९/२८ मा राजिनामा दिएका शिक्षक दिलिप राज पराजुलीको बढी निकास भएको	३९२५६	१२१९७४	८२७१८																				
शौवर्ण आ.वि. भुम्लु-१० खुम्बारी	चैत्रको तलव र पोशाक भत्ता निकाशा गर्दा अस्थाई करार शिक्षक समिर ब्लोनको नाममा ग्रेड र बीमा रकम समेत निकास गरिएको	३८६६९	४१६७९	३०१०																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम																																					
				चैत्रको तलव र पोशाक भत्ता निकाशा गर्दा शिक्षक सिर्जना शाहको नाममा बढी निकाशा भएको	२०४०१	३०३०३	९९०२																																						
			श्री प्रकाश मा वि	२०७७/७८ को पुस देखि असार (७)महिना सम्मको तलव निकासामा एक ग्रेड (१२००) को दरले शिक्षक नयन्द्र तामाडलाई बढी निकासामा भएको	४४०२२१	४४८६२१.	८४००																																						
							१०४०३०																																						
२०.२			<p>शिक्षक दरवन्दी र पदपूर्ति - स्थानीय तह अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा दरवन्दी अनुसार शिक्षकको पदपूर्ति भई नियमित पठनपाठनको व्यवस्था हुनुपर्दछ। यस स्थानीय तह अन्तर्गत विभिन्न तहका ४५ सामुदायिक विद्यालयहरूमा २१३ शिक्षक दरवन्दी रहेकोमा शत प्रतिशत दरवन्दी पदपूर्ति भएको देखिएता पनि पदपूर्ति मध्ये १०३ जना शिक्षक करारवाट अर्थात कुल दरवन्दीको ४८.३५ प्रतिशत करारवाट पदपूर्ति भएको छ। पालिकाले करारवाट पदपूर्ति भएको दरवन्दीमा स्थायी पदपूर्ति गरि गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुपर्दछ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>विद्यालयको नाम</th> <th>शिक्षकदरवन्दी</th> <th>पदपूर्ति</th> <th>पदपूर्ति मध्येकरार</th> <th>विद्यार्थी संख्या</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>श्री गणेश प्रावि भुम्लु १</td> <td>२</td> <td>२</td> <td>१</td> <td>२५</td> </tr> <tr> <td>२</td> <td>श्री देवि प्रावि भुम्लु १</td> <td>१</td> <td>१</td> <td>१</td> <td>१८</td> </tr> <tr> <td>३</td> <td>श्री जन जागृति प्रावि भुम्लु १</td> <td>३</td> <td>३</td> <td>२</td> <td>३०</td> </tr> <tr> <td>४</td> <td>श्री कालीदेवि प्रावि भुम्लु १</td> <td>३</td> <td>३</td> <td>२</td> <td>१४</td> </tr> <tr> <td>५</td> <td>श्री सेतिदेवि आवि भुम्लु १</td> <td>८</td> <td>८</td> <td>५</td> <td>३५</td> </tr> </tbody> </table>						सि.नं.	विद्यालयको नाम	शिक्षकदरवन्दी	पदपूर्ति	पदपूर्ति मध्येकरार	विद्यार्थी संख्या	१	श्री गणेश प्रावि भुम्लु १	२	२	१	२५	२	श्री देवि प्रावि भुम्लु १	१	१	१	१८	३	श्री जन जागृति प्रावि भुम्लु १	३	३	२	३०	४	श्री कालीदेवि प्रावि भुम्लु १	३	३	२	१४	५	श्री सेतिदेवि आवि भुम्लु १	८	८	५	३५	
सि.नं.	विद्यालयको नाम	शिक्षकदरवन्दी	पदपूर्ति	पदपूर्ति मध्येकरार	विद्यार्थी संख्या																																								
१	श्री गणेश प्रावि भुम्लु १	२	२	१	२५																																								
२	श्री देवि प्रावि भुम्लु १	१	१	१	१८																																								
३	श्री जन जागृति प्रावि भुम्लु १	३	३	२	३०																																								
४	श्री कालीदेवि प्रावि भुम्लु १	३	३	२	१४																																								
५	श्री सेतिदेवि आवि भुम्लु १	८	८	५	३५																																								

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
				६	श्री सेतिदेवि मा वि भुम्लु १	१६	१६	६	२४६
				७	श्री सेतिदेवि प्रावि भुम्लु १	१	१	१	६
				८	श्री अरुणोदय मावि भुम्लु २	९	९	७	२१३
				९	श्री बाल उन्नति प्रावि भुम्लु २	२	२	१	२९
				१०	श्री कालीदेवि प्रावि भुम्लु २	४	४	१	७४
				११	श्री सेतिदेवि आवि भुम्लु २	५	५	४	८९
				१२	श्री आरुबोट प्रावि भुम्लु ३	०	०	०	६
				१३	श्री वनदेवि मावि भुम्लु ३	१०	१०	५	१२५
				१४	श्री भुसीदेविस्थान प्रावि भुम्लु ३	१	१	०	१८
				१५	श्री हिलेदेविस्थान प्रावि भुम्लु ३	०	०	०	१५
				१६	श्री सिँहगणेश प्रावि भुम्लु ३	०	०	०	८
				१७	श्री दुदु गाउँ प्रावि भुम्लु ४	२	२	२	७
				१८	श्री महादेव प्रावि भुम्लु ४	३	३	२	४२
				१९	श्री नव जागृति प्रावि भुम्लु ४	२	२	२	२७
				२०	श्री सेतिदेवि मावि भुम्लु ४ याक्पा	१४	१४	१२	१७५

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
				२१	श्री सेतिदेवि मावि भुम्लु ४ काभ्रे	१०	१०	५	१३०	
				२२	श्री वाग्गदेवि मावि भुम्लु ५	११	११	८	८६	
				२३	श्री गणेश प्रावि भुम्लु ५	२	२	१	१८	
				२४	सप्तकन्या प्रावि भुम्लु ५	१	१	०	११	
				२५	श्री सार्वजनिक आवि भुम्लु ५	६	६	१	५८	
				२६	श्री जनचेतना प्रावि भुम्लु ६	२	२	१	१३	
				२७	श्री जनता मावि भुम्लु ६	१५	१५	६	२३८	
				२८	श्री सरश्वती प्रावि भुम्लु ६	२	२	२	२२	
				२९	श्री सुनकोशी जनविकास प्रावि भुम्लु ६	१	१	०	८	
				३०	श्री आधारभुत प्रावि भुम्लु ७	२	२	०	१४	
				३१	श्री पातालेश्वर प्रावि भुम्लु ७	३	३	०	३३	
				३२	श्री शारदा मावि भुम्लु ७	१५	१५	४	१२८	
				३३	श्री दुलालेश्वर मावि भुम्लु ८	१३	१३	३	३१२	
				३४	श्री पिपल प्रावि भुम्लु ८	१	१	०	११	
				३५	श्री प्रकाश मावि भुम्लु ८	२०	२०	५	३१७	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
				३६	श्री सर्व विजया प्रावि भुम्लु ८	१	१	०	१५	
				३७	श्री सिँहदेवि भुम्लु ८	२	२	२	३५	
				३८	श्री बालचेतना प्रावि भुम्लु ९	३	३	१	५१	
				३९	श्री चामुण्डा प्रावि भुम्लु ९	२	२	०	१३	
				४०	श्री गणेश प्रावि भुम्लु ९	२	२	१	१३	
				४१	श्री जनजागरण प्रावि भुम्लु ९	२	२	२	४२	
				४२	श्री सरश्वती प्रावि भुम्लु भुम्लु १०	२	२	२	२०	
				४३	श्री सौवर्ण आवि भुम्लु १०	८	८	४	१०५	
				४४	श्री गोल्मादेवि प्रावि भुम्लु १	१	१	१	२०	
				४५	श्री कौशिकी गुरुकुलम विद्यालय	०	०	०	११	
					जम्मा	२१३	२१३	१०३	२९२६	
<p>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को ३९(७ र ८)मा सरकारी निकायबाट प्राप्त अनुदान रकमबाट कुनै तालिम सेमिनार गोष्ठी कार्यशाला जस्ता कार्यक्रम संचालन गर्दा लागत अनुमान स्वीकृत गरी सोही बमोजिम कार्यक्रम संचालन गरी सोको यथार्थ वितरण देखिने गरी प्रतिवेदन तयार गरी कार्यालय प्रमुखबाट स्वीकृत गराउनुपर्ने र अन्त्यमा अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको छ । निम्नानुसार योजनामा सो प्रकृया अवलम्बन गरेको पाइएन । अतः नियमानुसार पालिकाले अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्दछ ।</p>										
					गो भौ न	विद्यालयको नाम	कार्यक्रम	रकम		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम											
				८४/०७८/०३/०२	विभिन्न विद्यालयलाई	निशुल्क पाठ्यपुस्तक	१४४५३१९												
				९०/०७८/०३/०८	विभिन्न विद्यालयलाई	बुक कर्नर तथा निशुल्क छात्रावृत्ति अनुदान	१०,३८,०९७												
				९२/१२३/०७८/०३	विभिन्न विद्यालयलाई	दिवा खाजा	२००७३७९												
				१०४/७८/०३/२१	विभिन्न विद्यालयलाई	विद्यालय सञ्चालन अनुदान, सामाजिक परिक्षण	२०१५०००												
				१०६/०७८/०३/२१	वनदेवी मा वि, प्रकाश मा वि, अरुणोदय मा वि	राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम	३१०००००												
				१२५/०७८/०३/२३	कालीदेवी प्रा वि, महादेव प्रा वि	wash सहितको शौचालय निर्माण	१४०००००												
				जम्मा			९९६७६९८												
२०.३			<p>गाउँपालिका चालु (शिक्षा)</p> <p>निजी स्रोत शिक्षकको तलव भत्ता :- गाउँपालिका स्रोतबाट तलव भत्ता खाने गरि नियुक्ति गरिएका स्रोत शिक्षकहरूको तलव निकासा गर्दा तपसिल बमोजिमको विद्यालयका शिक्षकहरूको बढी निकाशा भएको रकम असूल गर्नुपर्ने :- ९,०८०</p> <table border="1"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>विवरण</th> <th>भुक्तानी हुनुपर्ने रकम</th> <th>भुक्तानी भएको रकम</th> <th>बढी भुक्तानी भएको रकम</th> </tr> </thead> <tbody> <tr> <td>सार्वजनिक आ.वि. भुम्लु-५ सल्ले</td> <td>२०७७/०७/११ मा नियुक्त गरिएका नि.मा.वि. शिक्षक श्री ललिता भण्डारीको मंसिर पौष र माघ र फागुनको तलव निकासा गर्दा बढी भुक्तानी गरिएको ।</td> <td>७३३३३</td> <td>७७२४१</td> <td>३९०८</td> </tr> </tbody> </table>						विद्यालयको नाम	विवरण	भुक्तानी हुनुपर्ने रकम	भुक्तानी भएको रकम	बढी भुक्तानी भएको रकम	सार्वजनिक आ.वि. भुम्लु-५ सल्ले	२०७७/०७/११ मा नियुक्त गरिएका नि.मा.वि. शिक्षक श्री ललिता भण्डारीको मंसिर पौष र माघ र फागुनको तलव निकासा गर्दा बढी भुक्तानी गरिएको ।	७३३३३	७७२४१	३९०८	
विद्यालयको नाम	विवरण	भुक्तानी हुनुपर्ने रकम	भुक्तानी भएको रकम	बढी भुक्तानी भएको रकम															
सार्वजनिक आ.वि. भुम्लु-५ सल्ले	२०७७/०७/११ मा नियुक्त गरिएका नि.मा.वि. शिक्षक श्री ललिता भण्डारीको मंसिर पौष र माघ र फागुनको तलव निकासा गर्दा बढी भुक्तानी गरिएको ।	७३३३३	७७२४१	३९०८															

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम												
				२०७७/०७/११ मा नियुक्त गरिएका नि.मा.वि. शिक्षक श्री देवी थापाको मंसिर पौष र माघ र फागुनको तलव निकास गार्दा बढी भुक्तानी गरिएको ।	७३३३३	७५१७२	१८३९													
			श्री अरुणोदय मा.वि. भुम्लु-२ सिम्थलि	२०७७/०८/१४ मा नियुक्त गरिएका मा.वि. शिक्षक श्री अदिप अधिकारीको मंसिर पौष र माघ र फागुनको तलव निकास गार्दा बढी भुक्तानी गरिएको ।	८९१६६	९२५००	३३३३													
			जम्मा				९०८०													
<p>पदाधिकारी/कर्मचारीको पारिश्रमिक : आयकर ऐन, २०५८ को अनुसूची १(दफा ८७ सँग सम्वन्धित) तथा प्राकृतिक व्यक्तिका लागि लागू हुने करको दर (आर्थिक बर्ष २०७७/०७८ को लागि) अनुसार नेपालमा स्रोत भएको प्राकृतिक व्यक्तिको रोजगारी आयमा बार्षिक पारिश्रमिक आय गणना गर्दा पारिवारिक दम्पतिको हकमा रकम रु. ४ लाख पचास हजार सम्म १ प्रतिशत, सो भन्दा बढी १ लाखसम्म १० प्रतिशत र थप २ लाखमा २० प्रतिशत तथा सो भन्दा माथि ३० प्रतिशत र एकल व्यक्तिको हकमा रकम रु. ४ लाख सम्म १ प्रतिशत, सो भन्दा बढी १ लाखसम्म १० प्रतिशत र थप २ लाखमा २० प्रतिशत तथा सो भन्दा माथि ३० प्रतिशत पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ । गाउँपालिकाका निम्न पदाधिकारी/कर्मचारीको आर्थिक बर्ष २०७७/०७८ मा भुक्तानी भएको पारिश्रमिक रकम को एकमुष्ट १ प्रतिशत मात्र सामाजिक सुरक्षा कर मात्र कट्टी गरेको हुनाले निम्नानुसार पारिश्रमिक कर कट्टा गर्नुपर्ने :</p> <table border="1"> <thead> <tr> <th>कर्मचारीको नाम</th> <th>बार्षिक आय</th> <th>एकल वा दम्पति छुट रकम</th> <th>कर लाग्ने रकम</th> <th>कर छुट रकम कर</th> <th>कर छुट पछिको रकम</th> </tr> </thead> <tbody> <tr> <td>श्री सूर्य प्रसाद त्रिपाठी (ले.अ.सातौ)</td> <td>४९०६५८</td> <td>४५००००</td> <td>४०६५८</td> <td></td> <td>४०६५</td> </tr> </tbody> </table>									कर्मचारीको नाम	बार्षिक आय	एकल वा दम्पति छुट रकम	कर लाग्ने रकम	कर छुट रकम कर	कर छुट पछिको रकम	श्री सूर्य प्रसाद त्रिपाठी (ले.अ.सातौ)	४९०६५८	४५००००	४०६५८		४०६५
कर्मचारीको नाम	बार्षिक आय	एकल वा दम्पति छुट रकम	कर लाग्ने रकम	कर छुट रकम कर	कर छुट पछिको रकम															
श्री सूर्य प्रसाद त्रिपाठी (ले.अ.सातौ)	४९०६५८	४५००००	४०६५८		४०६५															
२१			प्रशासनिक खर्च																	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
२१.१			६-०७७।१२।०६ पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कर्मचारी र महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागि झोला, छाता तथा टर्च मिति ०७७।१।२७ मा सबल सप्लायर्स एण्ड ट्रेडिङ्ग हाउस बाट भ्याट सहित रु ४९९१७७।- मा खरिद गरी स्टोर दाखिला गरेको देखिन्छ । तर सम्बन्धित व्यक्तिहरुलाई बुझाएको भरपाई पेश नभएकाले भरपाई पेश गर्नुपर्ने अन्याथा असुल गर्ने ४९९१७७।-	४९९,१७७																				
२१.२			२५-०७८।३।३० गाँउपालिका अन्तर्गत संचालित बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्य कर्मीहरुलाई नाइट भत्ता दैनिक रु १५० को दरले ९ जनाको जम्मा रु १६२००।- भुक्तानी गर्दा नियमानुसार सामाजिक सुरक्षा कर कट्ट नभएकाले सम्बन्धित बाट असुल गरी दाखिला गर्नुपर्ने रु १६२०।-	१,६२०																				
२१.३			<p>शिर्षक फरक पारी खर्च :</p> <p>स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७३ मा खर्च गर्ने अख्तियारी र कार्यविधि उल्लेख छ । साथै सोही नियमको उपनियम ७ बमोजिम कार्यपालिकाले सभाबाट सिमा र शिर्षक बाहिर खर्च गर्न पाउने उल्लेख छ । तर पालिकाले सभाबाट स्वीकृत वार्षिक कार्यक्रम विपरीत निम्न मिति र भौचर नं बाट सभाको स्वीकृत बेगर वार्षिक कार्यक्रम तथा उदेश्य विपरीत शिर्षक फरक पारी खर्च गरेको अनियमित भएको रु २,३५,४००।-</p> <table border="1" data-bbox="913 778 1579 1198"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>भएको शिर्षक</th> <th>हुनुपर्ने</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>२०४-०७७।१२।१२</td> <td>विविध</td> <td>बैठक भत्ता</td> <td>६४४००</td> </tr> <tr> <td>२१७-०७७।१२।२०</td> <td>विविध</td> <td>बैठक भत्ता</td> <td>१३५०००</td> </tr> <tr> <td>४०२-०७८।३।२५</td> <td>विविध</td> <td>बैठक भत्ता</td> <td>३६०००</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>२३५४००</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	भएको शिर्षक	हुनुपर्ने	रकम	२०४-०७७।१२।१२	विविध	बैठक भत्ता	६४४००	२१७-०७७।१२।२०	विविध	बैठक भत्ता	१३५०००	४०२-०७८।३।२५	विविध	बैठक भत्ता	३६०००	जम्मा			२३५४००	२३५,४००
गो.भौ.नं./मिति	भएको शिर्षक	हुनुपर्ने	रकम																					
२०४-०७७।१२।१२	विविध	बैठक भत्ता	६४४००																					
२१७-०७७।१२।२०	विविध	बैठक भत्ता	१३५०००																					
४०२-०७८।३।२५	विविध	बैठक भत्ता	३६०००																					
जम्मा			२३५४००																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम															
२१.४			<p>प्रधानमन्त्री रोजगार कार्यक्रम :</p> <p>स्थानीय तहमा सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउन एव सामूदायिक पूर्वाधारहरुको विकास मार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले स्थानीय तह भित्र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा रहेको छ। यस कार्यक्रम अन्तर्गत पालिकाले विभिन्न वडाहरुमा सिँढि निर्माण गर्ने सडक नाला सफा गर्ने खानेपानी कुलो सफा गर्ने कार्य लगायतका कार्यक्रम सञ्चालन गरी यस वर्ष २४५ जनालाई रोजगारी उपलब्ध गराई रु ९७८५०००।- खर्च गरेको छ। लक्षित वर्गलाई औषत ७७ दिन सम्म रोजगारी उपलब्ध गराई श्रमिक ज्याला, प्रशासनिक र कार्यक्रम खर्च समेत खर्च लेखेका छन्। उक्त खर्चवाट लक्षित वर्गमा अल्पकालीन रोजगारी सृजना भएतापनि कामको दीगोपना तथा दीर्घकालीन रोजगारी सृजना भएको देखिंदैन।</p>																
२१.५			<p>क) गाँउपालिकाको आ.ब. ०७७।७८ मा स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य संस्था व्यवस्थापन अनुदान शिर्षकमा १० वटा स्वास्थ्य चौकीलाई रु ५००००।- को दरले र ४ सामुदायिक स्वास्थ्य एकाईलाई रु २५०००।- रु ६०००००।- अनुदान दिएको छ। तर स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाईहरुले सो अनुदान रकम के कस्ता कार्यको लागि खर्च गरेको हो पालिकाबाट अनुगमन गरी विल भरापई पेश गर्नुपर्ने रु ६०००००।-</p> <p>ख) पालिकाबाट आ.ब. ०७७।७८ मा पारित निति तथा कार्यक्रम अनुसार पालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थामा नेपाल सरकारले निशुल्क प्रदान गरेको बाहेकका ७० प्रकारका औषधी तथा १५ प्रकारका स्वास्थ्य सामाग्री खरिद गरी सुपथ मुल्यमा उपलब्ध गराउने लक्ष्यका साथ फार्मसी संचालन गर्नको लागि १० वटा स्वास्थ्य चौकीहरुलाई १५०००० का दरले गो.भौ.नं. ४ मिति ०७७।१०।१३ बाट अनुदान उपलब्ध गएको छ। तर स्वास्थ्य चौकीले औषधी खरिद गरी फार्मसी संचालन गरे वा नगरेको सम्बन्धमा पालिका द्वारा हालसम्म अनुगमन भएको देखिंदैन। त्यसैले पालिकाले फार्मसी संचालन भए वा नभएको एकिन गरी यदि औषधी खरिद भएको भए विलभरपाई पेश गर्नुपर्ने र हालसम्म फार्मसी संचालन हुन नसकेको भए पालिकामा अनुदान रकम फिर्ता गरेको प्रमाण पेश हुनुपर्ने रु १५०००००</p> <table border="1" data-bbox="996 1066 1496 1428"> <thead> <tr> <th>क्र.स.</th> <th>स्वास्थ्य चौकीको नाम</th> <th>अनुदान</th> </tr> </thead> <tbody> <tr> <td>1</td> <td>सापीड स्वास्थ्य चौकी</td> <td>150000</td> </tr> <tr> <td>2</td> <td>सिम्थली स्वास्थ्य चौकी</td> <td>150000</td> </tr> <tr> <td>3</td> <td>बेखसम्ले स्वास्थ्य चौकी</td> <td>150000</td> </tr> <tr> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	क्र.स.	स्वास्थ्य चौकीको नाम	अनुदान	1	सापीड स्वास्थ्य चौकी	150000	2	सिम्थली स्वास्थ्य चौकी	150000	3	बेखसम्ले स्वास्थ्य चौकी	150000				२,१००,०००
क्र.स.	स्वास्थ्य चौकीको नाम	अनुदान																	
1	सापीड स्वास्थ्य चौकी	150000																	
2	सिम्थली स्वास्थ्य चौकी	150000																	
3	बेखसम्ले स्वास्थ्य चौकी	150000																	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम																									
				4	चौबास स्वास्थ्य चौकी	150000																										
				5	सल्ले भुम्लु स्वास्थ्य चौकी	150000																										
				6	कोलाती स्वास्थ्य चौकी	150000																										
				7	फलाटे स्वास्थ्य चौकी	150000																										
				8	भुम्लुटार स्वास्थ्य चौकी	150000																										
				9	ज्याम्दी स्वास्थ्य चौकी	150000																										
				10	दोलालघाट स्वास्थ्य चौकी	150000																										
				जम्मा		1500000																										
२२			<p>अनुगमन तथा सम्परीक्षण</p> <p>अनुगमन तथा सम्परीक्षण- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा बेरुजू फछ्यौट गर्ने व्यवस्था रहेको छ । सोही एनको दफा ८४(२)(घ) मा बेरुजू फछ्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था छ । यो वर्षको लेखापरीक्षणको क्रममा भई सम्परीक्षण भई गत वर्षसम्मको बाँकी बेरुजु निम्नानुसार रहेको छ ।</p> <table border="1" data-bbox="779 1082 1709 1214"> <thead> <tr> <th>गत वर्षसम्मको बाँकी बेरुजू (A)</th> <th>यो वर्ष संपरीक्षण गरिएको बेरुजू(B)</th> <th>गत वर्षसम्मको बाँकी बेरुजू (C=A-B)</th> </tr> </thead> <tbody> <tr> <td>१५१७२०</td> <td>२६८२६</td> <td>१२४८९४</td> </tr> </tbody> </table> <p>यस वर्ष फछ्यौट भएको बेरुजुको स्थिति निम्नानुसार रहेको छ ।</p> <table border="1" data-bbox="685 1273 1805 1433"> <thead> <tr> <th rowspan="2">सि.नं.</th> <th rowspan="2">आ.व.</th> <th rowspan="2">वेरुजु दफा नं.</th> <th rowspan="2">वेरुजुको संक्षिप्त व्यहोरा</th> <th colspan="4">फछ्यौटको आधार</th> <th rowspan="2">सम्परीक्षण</th> </tr> <tr> <th>असुली</th> <th>प्रमाण</th> <th>नियमित</th> <th>पेशकी</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	गत वर्षसम्मको बाँकी बेरुजू (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजू(B)	गत वर्षसम्मको बाँकी बेरुजू (C=A-B)	१५१७२०	२६८२६	१२४८९४	सि.नं.	आ.व.	वेरुजु दफा नं.	वेरुजुको संक्षिप्त व्यहोरा	फछ्यौटको आधार				सम्परीक्षण	असुली	प्रमाण	नियमित	पेशकी										
गत वर्षसम्मको बाँकी बेरुजू (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजू(B)	गत वर्षसम्मको बाँकी बेरुजू (C=A-B)																														
१५१७२०	२६८२६	१२४८९४																														
सि.नं.	आ.व.	वेरुजु दफा नं.	वेरुजुको संक्षिप्त व्यहोरा	फछ्यौटको आधार				सम्परीक्षण																								
				असुली	प्रमाण	नियमित	पेशकी																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय									बेरुजु रकम
			1	०७३। ७४	११	भुम्लु गाउँ विकास समिति भवन निर्माण उपभोक्ता समिति, पेशकी बाँकी				पेशकी	१२५००००	
			२		१२	खिर बहादुर श्रेष्ठ, भाडा कर कट्टी दाखिला	असुली				५२५०	
			३			गोकर्ण विक, पारिश्रमिक कर कट्टी दाखिला	असुली				९००	
			४		१४	कृष्ण बहादुर तामाड, पेशकी बाँकी				पेशकी	३२०००	
			५			गोकुल प्रसाद पराजुली, पेशकी बाँकी				पेशकी	४६२००	
			६			रेशम बहादुर तामाड, पेशकी				पेशकी	१४००००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय									बेरुजु रकम
						बाँकी						
				७	२२	अरुणोदय मावि, राजश्व दाखिला	असुली				५०००	
				८	२३	अरुणोदय मावि, वितरण भरपाई पेश		प्रमाण			१५४२७३	
				९	३३	रामशरण खत्री, पेशकी बाँकी	असुली				४०००	
				१०		पुर्ण बहादुर तामाड, पेशकी बाँकी				पेशकी	६५५०	
				११		ज्ञान बहादुर तामाड, पेशकी बाँकी (दफा ८४ मा दोहोरो भएको)				पेशकी	२५००००	
				१२	४२	महादेब प्रावि, पेशकी बाँकी				पेशकी	२५०००	
				१३		तोरण प्रसाद				पेशकी	२००००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय										बेरुजु रकम
							गौतम, पेशकी बाँकी						
				१४			विन्दा खरेल, पेशकी बाँकी			पेशकी	१०००००		
				१५			विन्दा खरेल, पेशकी बाँकी			पेशकी	१०००००		
				१६	४९		अञ्जल कुमार लामा, पेशकी बाँकी (दफा ५४ मा दोहोरो भएको)			पेशकी	२८००००		
				१७	५४		अञ्जल कुमार लामा, पेशकी बाँकी			पेशकी	२८००००		
				१८	५७		पुजन पहरी, पेशकी बाँकी			पेशकी	७८०००		
				१९	५८		नवदुर्गा सप्लायर्स, कर कट्टी	असुली			८५५		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय										बेरुजु रकम
				२०			सुदर्शन उप्रेती, कर कट्टी	असुली				१९५०	
				२१			मुरारी भुजेल, कर कट्टी	असुली				३९०	
				२२	६१		ध्रुवराज खरेल, पेशकी बाँकी				पेशकी	४२५१३६	
				२३			प्रेम बहादुर भुजेल, पेशकी बाँकी				पेशकी	५००००	
				२४			प्रेम बहादुर भुजेल, पेशकी बाँकी				पेशकी	१५०००	
				२५	७१		आईताराम तामाड, पेशकी बाँकी				पेशकी	२००००	
				२६			सुदर्शन बोलखे, पेशकी बाँकी				पेशकी	५००००	
				२७			नारायण राज उप्रेती, पेशकी				पेशकी	६००००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय										बेरुजु रकम
							बाँकी						
				२८		७८	मनोज कुमार शाहा, कर कट्टी	असुली				५००	
				२९			गोतम मिठाई भण्डार, कर कट्टी	असुली				१०६८	
				३०			देवकुमार तामाड, कर कट्टी	असुली				१०००	
				३१		८१	१० नम्बर वडा कार्यालय, जिन्सी दाखिला		प्रमाण			२१७६१०	
				३२		८४	ज्ञान बहादुर तामाड, पेशकी बाँकी				पेशकी	२५००००	
				३३		८५	रामप्यारी शाहा, पेशकी बाँकी				पेशकी	५५००	
				३४	०७५। ७६	१३.२.३	तिनकोशि उद्योग प्रा.लि., फिर्ता		प्रमाण			२०८४२८५०	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय										बेरुजु रकम
							भौचर पेश						
				३५	१७		ईन्जिनियरिङ प्रा.लि., डि.पि.आर. को दाखिला प्रमाण पेश		प्रमाण			३३९०००	
				३६			स्मार्ट ईन्जिनियरिङ कन्सल्टेन्ट, डि.पि.आर. को दाखिला प्रमाण पेश		प्रमाण			४९७२००	
				३७	२९		सुदर्शन बोलखे र ज्ञानेन्द्र दाहाल, बढी भुक्तानी	असुली				१८९००	
				३८	२६.३/२६.५		भरत प्रसाद कुईकेल, बढी भुक्तानी	असुली				३९२००	
				३९	४८		सुदर्शन भट्टराई, पेशकी बाँकी				पेशकी	५६००००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय										बेरुजु रकम
				४०			सुनिता खरेल, मिना ढकाल र सुरेश सार्की, पेशकी बाँकी			पेशकी	१५००००		
				४१	०७६। ७७	२४	३९ जना जनप्रतिनिधिहरु, कर कट्टी	असुली				११५९२०	
				४२		४०	मोटिलाल तामाङ, बढी भुक्तानी	असुली				३८२५	
				४३			बालकृष्ण पहरी, बढी भुक्तानी	असुली				३८२५	
				४४			कल्पना पहरी, बढी भुक्तानी	असुली				३८२५	
				४५			सावित्री अछामी, बढी भुक्तानी	असुली				३८२५	
				४६		४२	सुदर्शन उप्रेती, बढी भुक्तानी	असुली				३८२५	
				४७			उर्मिला विक	असुली				३८२५	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय										बेरुजु रकम
						वराईली, बढी भुक्तानी							
				४८	५९	दल बहादुर तामाङ, विल भरपाई पेश		प्रमाण				५००००	
				४९	६३.६	मण्डन निर्माण सेवा, विल भरपाई र राजश्व दाखिला		प्रमाण				७२०००	
				५०	६५	महेन्द्र तामाङ, कर कट्टी	असुली					९००	
				५१		एकिकृत खानेपानी मुल संरक्षण समिति, कर कट्टी	असुली					३८७५	
				५२		भुम्लु वेशी सत्तल निर्माण उ.स., कर कट्टी	असुली					४४१०	
				५३	७४	गणेश प्रा.वि., बढी भुक्तानी	असुली					६७२२०	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	५४	७६	भरपाई पेश	प्रमाण	५००००	बेरुजु रकम
				५५	७५	प्रमाश मा.वि., बढी भुक्तानी	असुली	२४७९८	
				५६	७८	सुदर्शन बोलखे, दोहोरो भुक्तानी	असुली	१६२००	
				५७	८९	अ.न.मि. सुनिता खरेल, विल भरपाई पेश	प्रमाण	३४०००	
				५८	९२	शुदर्शन बोलखे र ज्ञानेन्द्र दाहाल, बढी भुक्तानी	असुली	१०४००	
				५९	९८	राजकुमार लामा, बढी भुक्तानी	असुली	६३७५	
				६०		उर्मिला विक वराईली, बढी भुक्तानी	असुली	६३७५	
				६१	१०३.१	रुपक कुमार खरेल, कर कट्टी	असुली	१०००	
				६२		मधु थापा, कर कट्टी	असुली	६२००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय									बेरुजु रकम										
				६३	१०३.२	गंगा बहादुर विश्वकर्मा, बढी भुक्तानी	असुली				१००००											
				जम्मा							२६८२५९५५.००											
<p>अद्यावधिक बेरुजु - यस पालिकाको २०७६।७७ सम्मको फछ्यौट गर्न बाँकी बेरुजुको स्थिति देहायअनुसार रहेको छ</p> <table border="1"> <thead> <tr> <th>गत वर्षसम्मको बाँकी बेरुजु (A)</th> <th>यो वर्ष संपरीक्षण गरिएको बेरुजु(B)</th> <th>यो वर्ष कायम बेरुजु(C)</th> <th>संपरीक्षणबाट कायम बेरुजु(D)</th> <th>अद्यावधिक बाँकी बेरुजु (E=A-B+C+D)</th> </tr> </thead> <tbody> <tr> <td>१५१७२०</td> <td>२६८२६</td> <td>१७५८२</td> <td></td> <td>१४२४७६</td> </tr> </tbody> </table>													गत वर्षसम्मको बाँकी बेरुजु (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजु(B)	यो वर्ष कायम बेरुजु(C)	संपरीक्षणबाट कायम बेरुजु(D)	अद्यावधिक बाँकी बेरुजु (E=A-B+C+D)	१५१७२०	२६८२६	१७५८२		१४२४७६
गत वर्षसम्मको बाँकी बेरुजु (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजु(B)	यो वर्ष कायम बेरुजु(C)	संपरीक्षणबाट कायम बेरुजु(D)	अद्यावधिक बाँकी बेरुजु (E=A-B+C+D)																		
१५१७२०	२६८२६	१७५८२		१४२४७६																		